

प्रधान सम्पादक
संघनायक भिक्षु अश्वघोष महास्थाविर
४२५९९१० (संघाराम विहार, ढल्को)

प्रकाशक र विशेष सल्लाहकार

भिक्षुणी धर्मवती
फोन: ४२५९४६६

सम्पादक
भिक्षुणी वीर्यवती
फोन: ४२५९४६६

सम्पादन सहयोगी
भिक्षुणी शुभवती

व्यवस्थापकहरू

चिनीकाजी महर्जन
फोन: ९८४९२५२६६२
e-mail: chinikajim@gmail.com

ज्ञानेन्द्र महर्जन
फोन: ९२७५३७७, ९८४९३६६५१४

धुवरत्न स्थापित
फोन: ९८४९२६३३५५

सह-व्यवस्थापक
इन्द्रमान महर्जन
फोन: ९८४९४३४५७२

कार्यालय
धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी
धर्मकीर्ति विहार
श्रीघ: नघ: टोल
पोष्ट बक्स नं. ४९९२, काठमाडौं
फोन: ४२५९४६६

बुद्ध सम्बत् २५५९
नेपाल सम्बत् ११३६
ईस्वी सम्बत् २०१६
विक्रम सम्बत् २०७२

विशेष सदस्य	रु. २०००/-
वा सो भन्दा बढी	
वार्षिक	रु. १००/-
यस अङ्को	रु. १०/-



धर्मकीर्ति
(बौद्ध मासिक)

THE DHARMAKIRTI

A Buddhist Monthly

22nd MARCH 2016

वर्ष- ३३ अङ्क- ११ फागु पुन्हि चैत्र २०७२



पापको फल भोग गर्न न परे सम्म मूर्खले आफूले गरेको खराब कामलाई मह जस्तो ठान्दछ, तर पापको फल भोग्नु पर्दा दुःखित हुन्छ ।

जिबोले तिहुन तरकारीको स्वाद पाए भैं विज्जनले, क्षणमात्र भएपनि पणितहरूको सत्संगत् पायो भने धर्मको रस बुझिहाल्नेछ ।

जुन कामको फल भोग गर्दा पछुताउन पर्ने हुँदैन, चित्त प्रसन्न रहन्छ, सज्जनले त्यस्तो काम गर्नु पर्छ ।

भरसक आफू भन्दा गुणी मानिसको सत्संगत गर्नु, न भए आफु समानको सत्संगत गर्नु । तर आफू भन्दा दुर्गुणीको सत्संगत कहिल्यै नगर्न । त्यस्ताको संगत गर्नु भन्दा त सुदृढ मन राखी एकलै हिड्नु जाति छ ।

जीवन सुधार्नको लागि बुद्ध वचन

न परेसं विलोमानि, न परेसं कता कतं
अत्तनो व अवेक्खेय्य, कतानि अकतानिच

अर्थात्- अरूको दोष र अरूले के गयो के गरेन भनी चेवा चर्चा गरिरहनु भन्दा आफ्नो दोष र आफूले के गरिरहेको छु, के गरिन भनी हेर्नु बुद्धिमानी हो ।

धेरैजसो मानिसहरू अज्ञानी हुन्छन् । उनीहरू आफ्नो स्वार्थको वसमा लागि खराव नियतले काम र कुरा गर्दछन् । किनभने उनीहरूले भौतिक सुख सुविधा नै प्रमुख ठानिरहेका हुन्छन् । तर आध्यात्मिक सुखको महत्त्व बुझे का मानिसहरूमा अरूहरूको नराम्रो चरित्र देख्ने समयमा उनीहरूलाई घृणा र आलोचना गर्नु भन्दा पहिला त्यस्ता नराम्रा कुबानी आफुमा पनि छ वा छैन भनी हेर्ने बानी हुन्छ । यदि आफुमा पनि यस्ता बानी छ भने ती कमी कमजोडीहरूलाई हटाउन प्रयासरत हुन्छन् । यसरी उनीहरूलाई अरूको गलती खोतल्दै हिँड्ने फुर्सद नै हुदै न । यही ज्ञान माथि उल्लेखित बुद्ध वचनले प्रष्टाइरहेको छ । यस बुद्ध वचनलाई अभ्यास गर्ने व्यक्तिहरूले आफूलाई सुमार्गमा लान सक्षम बन्दै जान्छ । भौतिक सुखलाई भन्दा उनीहरूले मनको सुख शान्तिको चाहना राख्दै उक्त सक्कलि सुख प्राप्त गर्न प्रयासरत हुन्छन् । त्यसैले हामीले भन्न सक्छौं जसले बुद्धको अमूल्य वचनलाई पालन गर्दै, उसले आफूलाई भास्यमानी बनाइरहेको हुन्छ ।

भगवान बुद्ध भन्नुहुन्छ-

परे च न विजानन्ति मय मेत्थ यमामसे

ये च तथ विजानन्ति ततो सम्मन्ति मेधगा

अर्थ- मूर्ख व्यक्तिले मात्र हामी एकदिन मर्नुपर्द्ध भनी विचार गर्दैन । तर हामी एकदिन मर्नको लागि नै जन्मेका हाँ “भनी विचार गर्ने वित्तिकै कलह शान्त हुनेछ ।

आजभोली जतातै जिति पनि कलह र अशान्ती मच्च रहेका छन्, त्यसको प्रमुख कारण नै आफु एकदिन मर्नुपर्द्ध भन्ने प्राकृतिक नियमलाई भित्री मनले बुझन

नसक्नुको कारणले हो । धेरैजसो व्यक्ति एकदिन मर्नुपर्ने सत्यतालाई मुखले मात्र जपिरहेका हुन्छन् । तर मनले भने अर्काको कमी कमजोडी खोतल्दै आफूमात्र पवित्र ठान्दै रमाइरहेका हुन्छन् । त्यति मात्र होइन सधै भरिको लागि यस संसारमा स्थायी डेरा जमाउन पाउने हिसाबले भौतिक सुख सम्पत्ति जगेना गर्न तँछाड मछाड गरिरहेका हुन्छन् । उक्त नक्कलि सुख प्राप्तीका लागि धूर्त बन्दै एकले अर्काको खुट्टा तान्न पछि पर्दैनन् । यसरी वेहोशी बनिरहेका विचराहरूले बुद्ध वचनलाई स्मरण गर्ने फुर्सद पावस् कसरी ? स्मरण गर्न फुर्सद नपाउनेले यसलाई अभ्यास गर्ने कहिले ? उच्च ओहदामा बहाली भई सभ्य र शिक्षित कहलाइएका राज्यको शासन चलाउने जिम्मा लिइरहेका धेरै जसो व्यक्तिहरू विच नै एक आपसी कलह, शत्रुता र वैमनष्यताले ठाउँ लिइरहन्छ भने जनताले उनीहरूबाट सुख सुविधा प्राप्तिको आशा लिने कसरी ?

तैपनि आशा गरौ मानिस नै हो, ज्ञान प्राप्त नभए सम्म अज्ञानी बन्नु त स्वभाविक नै हो । तर ज्ञान बुझ्ने मौका पाएमा अज्ञानतालाई महशुस गरी आफुले आफै लाई सुधार्न नसकिने होइन । आशा लिन सकिन्छ ।

बुद्धकालिन समयमा पनि कोशल महाराजाका दुईजना बुद्धिमान मन्त्रीहरू राजकाजको कार्य सम्हाल्न खापिस थिए । तर यी दुईविच आगो र पानी जस्तै शत्रू भाव थियो । एकले अर्कोलाई देखि सहैदैनथ्यो । यही कारणले गर्दा कोशल राजालाई धेरै अप्तयारो पर्यो । दुबै जना राजाका दाँया र बाँया हात जस्तै महत्त्वपूर्ण थिए ।

यस समस्यालाई लिई एकदिन राजा भगवान् बुद्ध समक्ष पुरी आफ्नो समस्याको बेलि विस्तार लगाउदै समस्या समाधानको सल्लाह लिन पुगे ।

भगवान् बुद्धले यी मन्त्रीद्वयको बानी व्यवहार बुझ्नु हुदै यिनीहरूमा आफ्नो गलती स्वीकार्ने क्षमता छ, छैन बुझ्नु भयो । उहाँले थाहा पाउनु भयो कि यिनीहरू अहंकारको मदमा वेहोशी बन्न पुरोका मात्र हुन् । होश दिन सके यिनीहरूको होश फर्किनेछ भनी बुझ्नु भएपछि

भगवान् बुद्ध स्वयं ती मन्त्रीद्वयको घरमा पुनु भएछ ।
भगवान् बुद्धले उनीहरूलाई मैत्रीपूर्वक सम्भाउन भयो—

नहि वैरेन वैरानि सम्मन्तीध कुदाचनं
अवेरेन च सम्पत्ति - एस धम्मो सन्ततनो

अर्थात्— रीसले वैरभाव शान्त हुनेछैन । प्रेमभावले मात्र वैरभाव शान्त हुनेछ । यो पहिले देखि चलिआएको स्वभाव धर्म हो ।

बाँचुञ्जेल चिन्ता र पीरलाई आफ्नो मनबाट हटाउन सक्यो भने जीवन शान्तमय हुनेछ । अशान्त मनले प्राण त्याग्न पत्त्यो भन्ने त्यो मरण राम्रो हुने छैन । एक न एक दिन त मर्नु नै पर्दछ । त्यसैले मनमा रीस, राग र शत्रुभावलाई यथाशक्य छिटो त्याग्नु नै बुद्धिमानी हुनेछ ।

भगवान् बुद्ध स्वयं आफ्नो घरमा आउनुभई आ-आफ्नो कमजोरी र गलतीलाई औल्याउनु भएको देखि मन्त्रीहरू दुबै लजाए । यसरी शत्रुभावले होइन मित्रभावले मात्र यस लोक र परलोक सुधिने बुद्ध शिक्षालाई उनीहरूले भित्री मनदेखि स्विकारे । आ-आफ्नो गलत धारणालाई महशूस गर्दै उनीहरू दुबैले बुद्ध समक्ष क्षमा मार्गे ।

आफ्ना विद्वान् मन्त्रीद्वयविचको वैमनस्यता हटी मित्रता गाँसेको घटनाले हरिष्ठ दुर्दै भगवान् बुद्ध प्रति

कोशल महाराज श्रद्धाले प्रमुदित भएका थिए ।

यसरी आफ्नो गलत धारणालाई समयमै हटाउन सक्ने व्यक्तिले आफूलाई भाग्यमानी बनाउन सक्षम हुनेछ । यसको लागि बुद्ध वचन, बुद्ध शिक्षालाई समय समयमा अध्ययन र चिन्तन मनन गर्दै आफ्नो जीवनमा अभ्यास गर्नु नितान्त आवश्यक छ ।

धर्मकीर्ति विहारमा बुद्धपूजा र धर्मदेशना			
२०७२	बुद्धपूजा गर्नुहुने	धर्मदेशना गर्नुहुने	
फागुन	गुरुमाहरू	गुरुमाहरू	
१ गते शनिवार, संक्रान्ति	अमता	पञ्चावती	
३ गते सोमवार, अष्टमी	क्षान्तिवती	वीर्यवती	
१० गते सोमवार	शुभवती	धर्मवती	
१९ गते बुधवार	क्षान्तिवती	दानवती	
२६ गते बुधवार, औंशी	केशावती	केशावती	

बुद्ध सम्बन्धी केही जानकारीहरू –

- ★ गौतमी ४० वर्षकी छँदा छोरो नन्दकुमारको जन्म भएको थियो । त्यसै वर्ष उनकी दिदी महामाया देवी परलोक भएकी थिइन् ।
- ★ अस्सी वर्षको उमेरमा गौतमी भिक्षुणी भएकी थिइन् ।

(साभार- बौद्ध दर्पण)

धर्मकीर्ति ज्ञानमालालाई चन्दा सहयोग

धर्मकीर्ति ज्ञानमाला भजनका सह सचिव रामेश्वरी महर्जनका बुवा दि. आशा नारां महर्जनको पुण्य स्मृतिमा उहाँको सुगति कामना गरी पुत्रहरू चन्द्रमान, राममान, पुत्री रामेश्वरी महर्जन सहितले रु. ५००००- धर्मकीर्ति ज्ञानमाला भजनलाई चन्दा सहयोग प्रदान गर्नु भएको समाचार छ ।

ज्ञानमाला भजनले दिवंगत उपासकको सुगति कामना गर्नुका साथै दाता परिवारलाई साधुवाद व्यक्त गरिएको छ ।



धर्मकीर्ति पत्रिकालाई चन्दा सहयोग

दिवंगत बुवा तारा रत्न स्थापितको पुण्य स्मृतिमा उहाँका सुपुत्र राजा रत्न स्थापित प्रमुख सपरिवारको तर्फबाट धर्मकीर्ति पत्रिकाको लागि रु. १००००- चन्दा सहयोग प्रदान गर्नु भएको छ ।

धर्मकीर्ति पत्रिकाले दाता परिवारको सुस्वास्थ्य एवं मंगल कामना गर्दै दिवंगत तारा रत्न स्थापितको सुगति एवं निर्वाण कामना गरिएको छ ।

लोकगुरु बुद्ध

“गौतम बुद्धलाई गृहस्थ जीवनको समस्याहरूका बारेमा के थाहा ? राजकुमारको जीवनकालमा विवाह पछि छोरो जन्माएर घरबार छोडेका थिए । त्यसपछि त गृहत्यागी श्रमणको जीवन जिर्इरह्यो । उनी स्वयंले गृहस्थको सफल जीवन यापन गरेको छैन भने अरुलाई गृहस्थ धर्म कसरी सिकाउन सक्छ ? आफ्नो जीवनको लगभग पचास वर्ष भिक्षु जीवनमा विताएको कारण भिक्षु जीवनको समस्याको बारेमा त राम्ररी थाहाहोला, त्यसैले उनको शिक्षा भिक्षुहरूका लागि निकै उपयोगी भयो पर न्तु गृहस्थहरूलाई त उहाँले यही कुरा सिकाउन भयो कि गृहस्थ जीवनको जंजाललाई छोडेर भिक्षुको जीवन जिऊ यसैमा तिम्रो कल्याण हुनेछ । यसैकारण उनले आफ्नो जीवनकालमा बढी भन्दा बढी संख्यामा गृहस्थहरूलाई भिक्षु बनाए । अतः गृहस्थहरू उनको उपदेश सुनेर भिक्षु बनेता पनि, आदर्श गृहस्थ भने बन्न सकेन् ।”

हाम्रो देशमा यस्तो गलत धारणा एकजनाको मात्र होइन अनेकोंको पाईन्छ । अरुको के कुरा भनौं, म स्वयं यस गलत धारणाको बपौंसम्म शिकार भइरहें । ३१ वर्षको उमेरमा भगवान बुद्धले सिकाउनु भएको कल्याणमयी विपश्यनाको सम्पर्कमा आएँ र गृहस्थ जीवनमा रहै यसबाट लाभान्वित भएँ । कसैले पनि मलाई भिक्षु हुनको लागि भनेन ।

मेरो गुरुदेव सयाजी ऊ वा खिन सद्गृहस्थ हुनुहुन्थ्यो । मेरो गुरुबाजे पनि सद्गृहस्थ नै हुनुहुन्थ्यो र त्यहाँ करोडौंको संख्यामा बुद्धानुयायीहरू गृहस्थ नै थिए । भिक्षुहरू त देशका देशवासीहरू मध्ये एक प्रतिशत मात्र थिए ।

विपश्यनाबाट लाभान्वित भएर, त्यस विधिलाई सदैव निर्दोष पाएपछि मैले बुद्धवाणीको अध्ययन गर्न थालें, यो देखेर आश्चर्य भएँ कि उहाँले जहाँ भिक्षुहरूलाई आदर्श गृहत्यागी जीवन जिउने अनेक उपदेश दिनुभयो, त्यहाँ गृहस्थहरूलाई पनि आदर्श गृहस्थ जीवन जीउनका लागि अनेक उपदेश दिनुभयो । धेरै उपदेश त यस्ता पनि थिए कि जुन दुबै समूहलाई उपयुक्त थिए । दुबैकालागि कल्याणकारी थिए ।

भगवान बुद्धलाई केवल भिक्षुहरूका गुरु भन्नु सत्यको विपरीत कुरा हो । कोही गृहस्थ होस् अथवा भिक्षु,

राजा होस् अथवा रंक, धनी होस् अथवा गरीब, विद्वान होस् अथवा अनपढ, ब्राह्मण होस्, क्षत्रिय होस्, वैश्य होस्, शूद्र होस् अथवा अतिशूद्र, यस देशका होस् अथवा त्यस देशका, यस्तो भाषा बोल्ने होस् अथवा अर्को भाषा बोल्ने, पुरुष होस् वा नारी, बूढो होस् अथवा बालक-उहाँको शिक्षा सबैका लागि थिए । उहाँ सही अर्थमा विश्वगुरु हुनुहुन्थ्यो, लोकगुरु हुनुहुन्थ्यो ।

राजकुमार सिद्धार्थ १६ वर्षको उमेरमा नै विवाहित भए र २९ वर्षको उमेरमा घरबार छोडेर श्रमण भए । यी १३ वर्ष भित्र उनको गृहस्थ जीवनमा अनेक प्रकारका वाधा अडचनहरू आए होलान् र उनले अनुभव गर्न पाए होला । सम्बोधि प्राप्त गरेपछि लोकसंग उहाँको बढी सम्पर्क हुन गयो । संसारचक्रको जंजाललाई यस महापुरुषले बुझे र अरुलाई सम्झाए, बुझाए त्यो अद्वितीय थियो । उहाँले गृहस्थहरूलाई दिनुभएको उपदेश कुनै एउटा सम्प्रदायको मानिसहरूका लागि मात्र थिएनन् सबै को लागि थियो । यदि कसैले बुद्धवाणीको साधारण अध्ययन गर्यो भने पनि थाहा पाउने छ, कि भगवान बुद्धको उपदेश गृहस्थहरूका लागि कति कल्याणकारी छ ।

धर्मको मार्गमा हिंडेको कोही पनि गृहस्थले स्वयं जान्दछ कि जीवन जगतको सारा दुःखलाई पार गरेर नितान्त परम सुखको अनुभूति त निर्वाणिक अवस्थामा नै हुन सक्छ । तर यस अन्तरालमा सतत प्रवाहमान जीवनधाराको उतारचढावको सामना गर्दै आफूलाई अविचलित राख्न पनि सक्दछ । सद्गृहस्थले आफ्नो जिम्मेवारीहरूलाई निभाउदै अगाडि बढै जानु पर्दछ र जीवनमा नैतिकतालाई पुष्ट गर्दै रहनु पर्छ ।

प्रकृतिको यो अटूट नियम हो कि जस्तो कारण छ त्यसको परिणाम पनि त्यस्तै नै आउँछ । जस्तो वीऊ रोप्यो फल पनि त्यस्तै आउँछ । जस्तो कर्म गयो त्यसको फल पनि त्यस्तै आउँछ । राम्रो कर्म गरे राम्रै फल, नराम्रो कर्म गरे नराम्रै फल आउँछ । कोही व्यक्तिले प्रकृतिको यस अटूट नियमलाई स्वीकार गर अथवा नगर परन्तु संसार चक्र यसै मान्यतालाई मानेर नै चल्छ । जस्तो कोही व्यक्ति अग्लो रुखबाट तल खस्यो भने उस्को हात-खुटा भाँच्न सक्छ, मर्न पनि सक्छ, चाहे उस्ले पृथ्वीको गुरुत्वाकर्षण शक्तिको सिद्धान्तलाई मान वा

नमान ।

भगवान्‌ले यो जुन वैज्ञानिक विपश्यना विद्या सिकाउनु भयो, त्यसको अभ्यास कोही भिक्षुले गर अथवा गृहस्थले गर, उसलाई कर्म सिद्धान्तको नियम अनुसार राम्ररी स्पष्ट रूपमा थाहाहुन थाल्छ कि म जो भएपनि जस्तो भएपनि म आफ्नो पूर्व तथा वर्तमान कर्म, संस्कारको समुच्चय हूँ संग्रह हूँ । उसले राम्ररी थाहा पाउँछ, कि अबसम्मको आफ्नो कर्म-संग्रहको ऊ स्वयं जिम्मेदार छ र त्यसको परिणाम अनुसार फल पाउनुमा पनि यस अटूट नैसर्गिक नियममा अन्य कोही व्यक्तिले हस्तक्षेप गर्न सक्दैन ।

सामान्य गृहस्थ व्यक्ति शीलमा प्रतिष्ठित भएर समाधि र प्रज्ञामा पुष्ट हुनको लागि नै भगवान्‌ले विपश्यनाको कल्याणकारी विद्या सिकाउनु भयो र एकजना आदर्श व्यक्ति हुने उपाय बताउनु भयो । व्यक्ति सुधरियो भने नै समाज सुधिन्छ । व्यक्ति व्यक्तिको महानताले नै समष्टिको महानता हुन्छ । यस प्रकार सबैलाई आ-आफ्नो क्षेत्रमा आदर्श जीवन जिउने व्यावहारिक शिक्षा प्रदान गरेर एउटा आदर्श मानवीय समाजको गठनको मार्ग प्रशस्त गर्नुभयो ।

त्यस समयमा तीन प्रकारका यस्ता कुकृतिहरू समाजमा थिए जसको कारण धर्मको असीम हानी भईरहेको थियो, धर्मको ग्लानि भईरहेको थियो, धर्मको पतन भईरहेको थियो, विनाश भईरहेको थियो ।

(१) धर्मको नाममा प्राणिको हत्या

सात्त्विक यज्ञ समाजको कल्याणको लागि हुने गर्थ्यो, देशका राजा र धनी व्यक्तिहरूद्वारा आफ्नो आर्जनको भाग दिनका लागि गरिन्थ्यो, वातावरण प्रदूषण हटाउनका लागि गरिन्थ्यो त्यही काम आ-आफ्नो स्वार्थमा अन्यो भएर स्वर्गमा जाने कामनाको भूठो आश्वासन दिएर त्यस यज्ञमा विचरा पशुहरूको बलि चढाउने नियम जोडियो । मनुष्य अन्य प्राणिहरूका प्रति आफ्नो स्वाभाविक करुणाको उद्त सद्भावबाट च्युत भयो । भगवान् बुद्धले अत्यन्त करुणा पूर्वक समाजमा फैलाएको यस दुष्प्रथाको विरोध गर्नुभयो र उहाँको जीवनकालमा नै कतिपय राजाहरूले, श्रेष्ठिहरूले, पुरोहितहरूले यस अधार्मिक प्रवृत्तिबाट छुटकारा पाए । भगवान् बुद्ध पछि सयौं वर्ष वित्दा वित्दै यज्ञको नाममा चलेको यस अधर्म समाजबाट विस्तारै लोप हुँदै गयो । यद्यपि आज पनि कहीं-कहीं कुनै

देवी-देवतालाई खुसी पार्नका लागि मूक पशुहरूको बलि दिने गरिन्छ ।

(२) मानिसहरूको किन-बेच

त्यस समयमा समाजमा मानिसहरूको आजीविकाका लागि पशु-पंक्षीलाई पालेर मोटो-घाटो बनाई कसाईलाई बेच्ये । भगवान् बुद्धले गृहस्थहरूले यस्तो आजीविका नगर्न शिक्षा दिनुभयो । यति मात्र होइन यो भन्दा पनि अमानवीय व्यवसाय त्यसबेला चलेको थियो, जहाँ मानिसहरूलाई काम गराउन बेच्ने चलन थियो । कहिले-कहीं दासी भनेर तन्नेरी केटीहरू दुराचारका लागि किन्ने गर्थे । त्यस समयका साहित्यहरूमा राजा-महाराजा तथा धनी गृहपतीहरूकहाँ बस्ने नोकर-चाकर तथा दास-दासीहरूको वर्णन खूब पाइन्छ । कहीं त दान-दक्षिणाको रूपमा अथवा पुरस्कारका रूपमा गहनाले भरपूर गाई तथा दासीहरू प्राप्त हुन्थे । यति धेरै संख्यामा कसले पालेर राखोस् ? त्यसैले यी सामान भै बेच्नेरार्थे । यसरी किन-बेचको व्यवसायले ठाउँ पाईरत्यो । भगवान्‌ले सद्गृहस्थहरूले यस प्रकारको व्यवसाय नगर्न प्रोत्साहन गर्नु भयो र फलस्वरूप देशबाट यस्तो गुलाम प्रथा विस्तारै हट्टदै गयो र पछि पूर्णतया समाजबाट समाप्त भयो । यद्यपि मजदूर कामका लागि चलेको गुलामीको नयाँ स्वरूप समाजबाट निर्मल हुनु बाँकी छ । त्यस्तै पशुहरूको व्यवसायको निर्मल हुनु पनि बाँकी छ ।

(३) जन्मको आधारमा तल्लो-माथिल्लोको भेदभाव

समाजमा प्रचलित तेस्रो कुप्रथा थियो मानिसको जन्मको आधारमा मानिस-मानिसको वीच तल्लो-माथिल्लोको गहिरो भेदभाव । जन्मको आधारमा गरिएको वर्ण-व्यवस्था नितान्त रूपमा धर्म-विरोधी थियो । एक व्यक्तिले जतिसुकै अधार्मिक जीवन यापन गरिरहेको भएपनि यदि ऊ माथिल्लो जातको आमाको कोखबाट जन्मिएको भए ऊ पूज्य मानिन्थ्यो । त्यस्तै प्रकारले कोही व्यक्ति चाहे जतिसुकै धार्मिक जीवन जिईरहेको होस् यदि ऊ तल्लो जातको आमाको कोखबाट जन्मेको भए उसलाई नीच मानिन्थ्यो, तल्लो स्तरको मानिन्थ्यो, अस्पृश्य मानिन्थ्यो । जातिको तुलनामा धर्मलाई सजिलै हीन मानिन्थ्यो, गौण मानिन्थ्यो ।

धर्मलाई यस प्रकार भएको हानि, ग्लानिलाई हटाउन भगवान् बुद्धले अथक परिश्रम गर्नुभयो र धेरै मात्रामा सफल पनि हुनु भयो । उहाँले मानिसहरूलाई प्रेम पूर्वक बुझाउनु भयो मनुष्य आमाको गर्भबाट

जो जन्मन्छ ऊ मनुष्य नै हुन्छ, पशु हुदैन, पंक्षी हुदैन, सरीसूप हुदैन। यदि ऊ दुष्कर्मी छ, दुराचारी छ, दुष्ट छ भने पतित भयो र यदि सत्कर्मी छ, सदाचारी छ, सज्जन छ भने महान् भयो, पूज्य भयो। एक व्यक्तिले नजानेर दुष्कर्म गरेर नीच पनि हुन सक्छ, पतित पनि हुन सक्छ र त्यही व्यक्ति पछि समझदारी द्वारा सदाचारी पनि हुनसक्छ, सज्जन पनि हुनसक्छ सम्माननीय पनि हुन सक्छ, पूज्य पनि हुन सक्छ।

यस्तै प्रकारले महादुष्कर्मी भए पनि धेरै पैसावाल धनी हुनुको कारण कसैलाई महान थान्नु नितान्त धर्मविरोधी काम हो। महानता त धर्मको हुनु पर्छ। तल्लो-माथिल्लो भनेर नाप्ने अन्य कुनै तरिका नै छैन। गृहस्थ छ भने इमान्दारी पूर्वक, परिश्रम पूर्वक बुद्धिमानीका साथ धन आर्जन गर्नु आवश्यक छ। साथ-साथै धर्मनिष्ठ रहदै, आदर्श नैतिक जीवन जिउदै धनको सदुपयोग गर्नु पनि त्यक्ति कै आवश्यक छ। यसैमा उसको मनुष्य जीवनको सफलता भल्किन्छ, सार्थकता सिद्ध हुन्छ।

दुर्भाग्यले भगवान बुद्धको केही शताब्दी पश्चात् नै जातपातको विषालु नागले आफ्नो टाउको फेरि उठायो र सारा समाजलाई बलपूर्वक विनाशकारी विभाजनको नागपाशले बाँध्यो; जस्को दुष्परिणामले देश सयौं वर्षदेखि आजसम्म पनि यही भोगिरहेको छ। भगवान बुद्धले गृहस्थहरूलाई दिएको सदाचारणको शिक्षा समाजमा कायम भएको भए आज भारत देशको नक्षा अर्कै हुन्यो।

भगवान् बुद्ध मनुष्य समाजको पहिलो धर्मगुरु हुनुहुन्यो, उहाँले धर्मको नाममा हुने पशु-बलिको अधार्मिक कृकृत्यको विरोध गर्नुभयो, उहाँले सत्कर्म र सद्गुणका स्थानमा जन्मको आधारमा ठूलो सानोको भेदभावको अधार्मिक मान्यताको विरोध गर्नुभयो, उहाँले नर-नारीहरूको किन-बेच गर्ने मात्र होइन कि पशुहरूको किन-बेच गर्ने प्रथाको समेत विरोध गर्नुभयो।

धर्मको पुर्णस्थापनाका लागि यी त्यस समयको पनि माग थियो र आज पनि त्यसको आवश्यकता छ। आदर्श गृहस्थ जीवनका लागि र आदर्श मानव समाजका लागि प्राणिहरू प्रति करुणा र मनुष्य-मनुष्यमा समानताको भाव हुनु आवश्यक छ। एउटा आदर्श मनुष्य समाजको संस्थापनार्थ भगवान्ले गृहस्थहरूका लागि दिएको शिक्षा सारा विश्वका लागि एउटा महत्त्वपूर्ण देन हो।

धरती, पानी र आकाशमा चाहे जतिसुकै प्रभुत्व जमाउने प्रयास गर, जबसम्म मानिस आफ्नो मनमा प्रभुत्व जमाउन सक्दैन, तबसम्म ऊ हारेकै हुन्छ। आफू स्वयंमा विजय प्राप्त गर्न, आफ्नो मन माथि विजय प्राप्त गर्नका लागि भगवान बुद्धले एउटा यस्तो सक्रिय विद्या दिनुभयो, जसबाट हामी आफूलाई चिन्न सक्ने भयौं, आफ्नो स्वभावलाई थाहापाउन सक्ने भयौं। आफू माथि आफ्नो प्रभुत्व स्थापित गरेर आफ्नो विग्रेको स्वभावलाई सुधार गर्न सिक्कौं जसबाट आफ्नो पनि कल्याण भयो र अन्यको पनि कल्याण भयो। बुद्धद्वारा गृहस्थहरूलाई दिनुभएको सार्वजनीन शिक्षाको यही महानता हो।

भगवान बुद्धको जीवनकालको दुईसय वर्ष पछि भारतका एकजना आदर्श समाट अशोकले बुद्धको शिक्षा अनुसार धर्मलाई प्रोत्साहन दिए, जसबाट आदर्श समाजको गठन हुन सम्भव भयो। त्यसको प्रभाव छिमेकी राष्ट्रहरूमा मात्र होइन टाढा-टाढाका देशहरूसम्म पनि प्रसारित भयो। यसको साथसाथै उनले आदर्श राजधर्मको एउटा उज्ज्वल उदाहरण प्रस्तुत गरे कि आफ्नो साम्राज्य विस्तार गर्न छिमेकी कमजोर देशमाथि कहिलै पनि आक्रमण नगर्नु, देशको रक्षाका लागि सँधैं सजग र सबल बनीरहनु। प्रजालाई आफ्नो सन्तान भैं सुरक्षित राख्नु। आफ्नो सन्तान भैं उनीहरूको पालन पोषण गर्नु। राजधर्मको यो उज्ज्वल आदर्श भगवानको शिक्षाको कारणले नै अशोकको राज्यमा प्रकट भयो। छिमेकी देशहरूसंग घनिष्ठ सम्बन्ध स्थापित गर्ने एउटा अनुकरणीय उदाहरण हाम्रो सामू छ, जुन सयौं वर्ष पछि आजसम्म पनि कायम नै छ।

बुद्धको शिक्षाको बारेमा आफ्नो मनमा छाएको भ्रान्तिको जाललाई नै हटाउनु। उहाँले गृहस्थहरूका लागि जुन सार्वजनीन, सार्वकालिक र सार्वदेशिक व्यावहारिक प्रशिक्षण दिनुभयो, त्यसलाई स्वयं अपनाएर हेर्नु, आफ्नो मनको मालिक बनेर आफ्नो गृहस्थ जीवनमा सुख, शान्ति र संतुष्टिले भर्नु तथा आफ्नो साथ-साथै अरुको कल्याणको कारण पनि बन्नु। एउटा आदर्श समाजको निर्माण गर्नमा सहायक बन्नु। यसैमा मानव जीवनको सफलता छ, लोकगुरु भगवानको कल्याणी शिक्षाको यही सही उपादेयता हो।

(साभार- ‘विपश्यना’ वर्ष-३२, अङ्ग-७, कार्तिक २०७२)



बौद्ध विश्वास (तृतीय भाग)-२२

के.श्री धम्मानन्द

अनुवादक- मदनरत्न मानन्दर

उदाहरणको लागि, कोहि मानिस स्वभावैले हृष्टपुष्ट र बलिया हुन्छन् र निरोगी हुन्छन् । तिनीहरूको रोग प्रतिरोध क्षमता बलियो हुनेहुनाले रोगी हुन पाउँदैनन् । यद्यपि तिनीहरू आफ्नो स्वास्थ्यबारे विशेष चनाखो नरहे पनि बलिया र स्वस्थ रहन्छन् । तर अर्कोतिर विभिन्न भिटामिन र बलबद्धक औषधि खानेहरूपनि बलिया र स्वस्थ हुनुको साटो दुर्बल र अस्वस्थ नै रहन्छन् ।

यस जीवनमा असल वा खराब जेसुकै काम गरे पनि त्यसको फल यही जीवनमा अथवा अर्को जीवनमा नभोगी सुखै छैन । प्रार्थनामात्र गर्नाले त्यो फलबाट बच्च असंभव नै छ, तर सम्यक जीवन र स्वच्छ मन रहेमा त्यसबाट उम्कन सकिन्छ ।

स्वर्गमा स्थान प्राप्तिको लागि होइन बल्कि आफ्ना स्वार्थीपन हटाउन र सुख शान्तिको अनुभव गराउनको लागि बौद्धहरूलाई राम्रो काम गर्नमा प्रेरित गराउँछ ।

युद्ध र शान्ति

किन शान्ति छैन ?

मानिसले आफूसँग हृदय छ भन्ने कुरा बिर्सिसकै आफूले राम्रो व्यवहार गरेमा आफूलाई पनि राम्रो व्यवहार पाइन्छ भन्ने कुरा पनि बिर्सन्छ ।

हामी वास्तवमा आश्चर्यपूर्ण विषमताले भरिएको विश्वमा बाँचिरहेका छौं । एकातिर मानिस युद्धदेखि त्रस्त छन्, अर्कोतिर युद्धकालागि उन्मत्त हुन्छन् । तिनीहरू मनगो उत्पादन गर्दछन्, तर बाँडनमा कन्जुस्याई गर्दछन् । विश्वमा आवादी बढैछ, तर मानिस भन भन एकिलै र अलिगादै छ । मानिसहरू ठूलो परिवारमा जस्तै संगसंगै बस्छन्, तर प्रत्येक व्यक्ति आफ्नो छर छिमेकबाट पहिले भन्दा टाढिदै गएको अनुभव गर्दछन् । आपसी समझदारी र निष्कपटता नराम्री खस्किसकेको छ । असलै भएपनि एकले अर्कालाई विश्वास गर्न सकिरहेका छैनन् ।

दोस्रो विश्वयुद्धको विभीषिका पछि जब संयुक्त राष्ट्र संघ गठन भयो, त्यसको बडापत्रमा हस्ताक्षर गर्न भेला भएका राष्ट्र प्रमुखहरूले प्रस्तावनाको शुरूमा यस्तो लेखे – ‘युद्धको शुरूवात मानिसको मनमा हुने भएकाले शान्तिको किल्ला पनि मानिसको मनमा नै बनाउनु

पर्छ ।’ यही भावना धम्मपदको पहिलो गाथामै प्रतिध्वनित भएको छ, जसमा भनिएको छ- ‘मन नै सबभन्दा अग्रज छ, मन नै श्रेष्ठ छ, सबै कुरा मनोमय छन् । जसले खराब मनले केही भन्दू वा गर्छ, उसलाई दुःखले यसरी पिछा गर्छ जसरी बयल गाडालाई पांगाले पिछा गर्छ ।’

कुनै शक्तिसित लड्न त्योभन्दा बढि शक्तिशाली हुनु पर्छ भन्ने धारणाले गर्दा नै ठूला शक्तिहरूबीच शस्त्रास्त्रको होडवाजी चलेको हो र यस होडवाजीले गर्दा मानिसलाई आफै विनाशको संघारमा त्याइपुऱ्याएको छ । यदि यस विषयमा हामीले केही गरेनाँ भने, अर्को युद्ध विश्व विनाशको युद्ध हुनेछ र त्यसबेला न कुनै विजयी हुने छन्, न कुनै पराजयी हुने छन्, मात्र मृत शरीरहरू हुनेछन् ।

‘देष भावनालाई देषले होइन प्रेमलेमात्र हटाउन सकिन्छ ।’ मानिसलाई विद्रोह र युद्धमा उक्साउने र शत्रुता र दुष्ट विचार फैलाउनेहरूका लागि यो बुद्धको शिक्षाहो । दुष्टलाई भलो गर्नुपर्छ भन्ने बुद्धको शिक्षालाई अधिकांश मानिसहरू अव्यावहारिक ठान्छन् । वास्तवमा, कुनैपनि समस्या समाधानको लागि यहिमात्र सहि तरिका हो । यो तरिका बुद्धले आफै अनुभवबाट बताउनु भएको हो । हामी घमण्डी र अंहकारी भएको कारणले दुष्टलाई भलो गर्न इच्छुक हुँदैनाँ, किनकि अरूले हामीलाई डरछेरुवा, कातर भन्ना भन्ने डर रहेको हुन्छ । कोहि सोच्छन् कि दयालुपन र नरमीपन स्त्री स्वभाव हुन् । तर हाम्रो डरलागदो घमण्डलाई त्यागी, सुसभ्य तरिका अपनाएर समस्या समाधान गरी सुख शान्ति प्राप्त गर्नुमा के हानी छ, त ?

यदि शान्ति चाहिन्छ भने सहनशीलताको अभ्यास नगरी हुँदैन । शक्ति र दवाबले अधैर्यमात्र बढाउँछ । मानिसहरू बीच शान्ति र सुख स्थापना गर्दा हरएक व्यक्तिले दुष्कर्मको मूल कारण लोभ, देष र मोहलाई निमिट्यान्त पार्ने अभ्यास गर्नुपर्छ । यदि हामीले यी अकुशल शक्तिहरूलाई निर्मूल गर्न सकेमा विश्वमा सहजै शान्ति र सहनशीलता छाउने छ ।

आज महाकरुणावान बुद्धका अनुयायीहरूको

विशेष कर्तव्य विश्वमा शान्ति स्थापना गर्नमा योगदान पुऱ्याउनु रहेको छ, र ‘सबै प्राणी दण्डदेखि भयभीत हुन्छन्, मृत्युदेखि डराउँछन्, आफै उपमा बनेर कसैको हत्या नगर, नगराऊँ’ भन्ने बुद्धको उपदेशलाई व्यवहारमा उतारी समाजमा उदाहरण बन्नु परेको छ ।

शान्ति सधैं प्राप्त गर्न सकिन्छ । तर शान्ति प्राप्तिको लागि प्रार्थना र कर्मकाण्डमात्र पर्याप्त हुन् । सबै प्राणीहरू सित र प्रकृतिसँगको एकात्मताबाट नै शान्ति त्याउन सकिन्छ । बलपूर्वक त्याएको वा पाएको शान्ति क्षणिक हुन्छ । यो स्वार्थी इच्छा र संसारिक अवस्थाको बैमनस्यता बीचको मध्यान्तरमात्र हो ।

सहनशीलताको अभ्यास विना यस धरतीमा शान्ति छाउन सक्दैन । सहनशील हुनको लागि हामीले हाम्रो मनमा क्रोध र इर्ष्यालाई आउन दिनुहुन्न । बुद्ध भन्नु हुन्छ—‘हामीलाई आफै मन भित्रको लोभ, धृणा र इर्ष्याले जति हानी पुऱ्याउँछ, त्यति हानी कुनैपनि अरू बाह्य शत्रुले पुऱ्याउन सक्दैन ।’ (- धम्मपद ४२)

आत्मसंयमी जीवन जिउन सिकाउने हुनाले बुद्धधर्मलाई सहनशीलताको धर्म भनिन्छ । बुद्धधर्मले नियममा होइन सिद्धान्तमा आधारित जीवन जिउन सिकाउँछ । अन्य धर्मावलम्बिलाई बुद्धधर्मले कहिल्यै कुनै भेदभाव एवं दुर्व्यवहार गरेको छैन । यस धर्मको आदर्श सिद्धान्त सिक्न बौद्ध नै हुनुपर्छ भनी समेत कहिल्यै भनेको छैन ।

संसार ऐना जस्तै हो, यदि ऐनामा आफू मुस्कुराएर हेयो भने आफ्नो मुस्काएको अनुहार नै देखिन्छ । त्यस्तै मुख विगारी हेयो भने नराम्रो अनुहार नै देखिन्छ । यसै अनुरूप यदि आफूले राम्रो व्यवहार गरेमा आफूले पनि रामै व्यवहार पाइन्छ । त्यसैले आफू शान्त हुन सिक्यौं भने आफूले पनि शान्ति नै पाइन्छ ।

मानिस आफ्नो कमजोरी अरूलाई देखाउन रुचाउन । आफूलाई निर्दोष सावित गराउन कपोलकल्पित कुरा अगाडि राख्छन् । यदि मानिस साँच्चकै स्वतन्त्र र निर्दोष हुन रुचाउँछ भने उसले भन्नु हुन्छ—“अरूको दोष सजिलै देखिन्छ, आफ्नो दोष देख्न गाह्वो हुन्छ ।”

लडाईको समर्थन गर्न सक्छौं ?

कुकुर भिडन्त र मानिसको लडाईमा स्वरूप मात्र

फरक छन् ।

मानव इतिहास भनेको नै मानिसको लोभ, द्वेष, अभिमान, इर्ष्या, र मोहको विविध रूप मात्रै हो । विगतका ३००० वर्षभित्र मानिसले ठूलूला १५००० लडाई लडिसके । के यो मानिसको विशिष्ट गुण हो ? उसको लक्ष्य के हो ? मानिसले एक अर्काको विनाश गर्न कसरी सके ?

यद्यपि मानिसले धेरै महत्वपूर्ण कुराहरू पत्ता लगाए र आविष्कार गरे । यही कारण हो कि कतिपय मानव सभ्यता यस संसारबाट विलिन भइसके । आधुनिक मानिस आफ्नो युद्धको कला र उपायमा यति सुसज्जित भइसके कि सारा मानिसलाई केही सेकेण्डमै खरानी पार्न सक्ने क्षमता उसमा भइ सक्यो । ‘सैनिक होडवारी’ सानो खेलको परिणाम स्वरूप विश्व नै सैनिक सामाग्रीको भण्डार भइसक्यो ।

भनिन्छ, अगष्ट १९४५ मा जापानको हिरोशिमामा खसालिएको अणुबमभन्दा अहिलेको आणविक शस्त्र केहि सयमात्रै पनि पर्याप्त हुन्छ भन्ने वैज्ञानिकहरूको धारणा छ । हेर्नुस्, हामी हाम्रो मानव जातीको लागि के गर्दैछौं ! भन्नुस् यो कस्तो किसिमको वैज्ञानिक उन्नति हो ! सोच्नुस् मानिस कतिसम्म मूर्ख र स्वार्थी हुन सक्दो रहेछ ।

मानिसले आफ्नो आक्रामक स्वभावलाई बढावा दिनु हुन । उसले आफ्ना धार्मिक गुरुहरूले दिनुभएका धार्मिक तथा नैतिक शिक्षालाई अगिकार गरेर, नैतिकवान भएर शान्ति फैलाउनमा सहयोग दिनुपर्छ ।

संसारमा शान्ति कायम गर्न र शान्तिको सम्बद्धन गर्ने उपाय पत्ता लगाएका हाँ भनी भाषण गर्ने कतिपय नेता भनाउँदाहरूले विभिन्न शान्ति सन्धिहरू तय गरिसकेका छन् । तर तिनीहरूको हरेक प्रयास बावजूद पनि मानिसहरूमाथिको भय हटाउन सफल हुनसकेका छैनन् । यसको कारण हामीले हामा नयाँ पिंडिलाई स्वार्थीपनको खराबी र निस्वार्थ सेवाको आवश्यकतावारे यथार्थरूपमा सम्भाउन नसक्नु हो । सच्चा शान्ति स्थापना गर्न, हामीले नयाँ पिंडिलाई अरूप्रति प्रेम, सद्भाव र सहनशीलताको शिक्षामा राम्ररी शिक्षित तुल्याउनु पर्दछ ।

ऋग्मशः

धर्मपद-२९४

॥ डा. रीना तुलाधर (बनिया)

‘परियति सद्धर्म कोविद’

यो इमं पलिपथं दुगं – ससारं मोहमच्चगा
तिण्णो पारगतो भायी – अनेजो अकथङ्कथो
अनुपादाय निब्बुतो – तम'हं ब्रूमि ब्राह्मणं
अर्थ – जसले यो दुर्गम जन्ममरणरूपि संसारको
चक्रमा अल्फ्कने मोह स्वरूप उल्टा मार्गलाई त्यागदछ,
जो पार तरी सकेको हुन्छ, जो ध्यानी हुन्छ, जो सँग
संयम छ, जसले पुनः जन्मलिनु नपर्ने निर्वाण पद प्राप्त
गरीसकेको हुन्छ, त्यसलाई म ब्राह्मण भन्दछु।

घटना – उपरोक्त गाथा भगवान् बुद्धले कुद्धिको
लियमा आश्रय गरी कुण्डधान वनमा बास गरीरहनु भएको
बेला सीवली स्थविरको कारणमा भन्नुभएको थियो।

एक समयमा सुप्पवासा नामकी कोलिय देशकी
छोरीबेटीले सातवर्ष सम्म गर्भ धारण गरेपछि सात
दिनसम्म प्रसव व्यथा भएर पनि बच्चा जन्माउन
सकिनन्। अत्यन्त तीव्र कडा, असैव्य वेदना भइराखेको
त्यो बेला सम्भन् उहाँ भगवान् बुद्धले यस्तै प्रकारको
दुःख प्रहीन गर्नको लागि धर्मदेशना गर्नुभयो। उहाँका
श्रावक संघ उत्तम मार्गमा हिँडेका हुन्। उहाँहरू यस्तै
दुःख कष्ट अन्त्य गर्ने प्रयासमा लाग्नु भएका हुन्। उहाँहरू
सुखपूर्वक निर्वाण पुग्न, यस्तो दुःख कष्ट भोग गरीराख्न
नपरोस् भनी यी तीनवटा वितर्कद्वारा प्रसव दुःखलाई सहाई
आफ्नो पतिलाई तथागतकहाँ गई आफ्नो तर्फबाट मेरो
बन्दना गरीदिनु भनी पठाइन्। जब उनका पतिले बुद्धकहाँ
पुरी सुप्पवासाको बन्दना निवेदन गरे, तब बुद्धले “सुखी
होस् सुप्पवासा, कोलियहरूका छोरी बेटी। सुखपूर्वक पुत्र
जन्म होस्” भनी भन्नुभयो। त्यही क्षण सुप्पवासाले
सुखपूर्वक स्वस्थ पुत्रलाई जन्म दिइन्। त्यसपछि उनले
बुद्ध प्रमुख भिक्षुसंघलाई निमन्त्रणा गरी सातदिनसम्म
महादान दिइन्। उसले सुखपूर्वक बच्चालाई जन्म
दिएदेखिन् पानी चाल्ने जालीमा पानी छान्दै भिक्षुसंघलाई
पानी पिलाई हिँडिन्। त्यो बच्चा पछिको समयमा
गृहत्याग गरी प्रवर्जित भएर जीवन मुक्त अरहत् भए।

एकदिन धर्म सभामा कुरा चल्यो – “यस्तो अरहत

★ आकाश, समुद्र तथा पर्वतको गुफामा जहाँ गएर बसेता पनि आफूले गरेको पापको फलबाट बच्न सकिदैन।

— धर्मपद

हुने सम्म पुण्य भएका भिक्षुले यति लामो समयमा
आमाको गर्भमा दुःख कष्ट भोगेर बस्नुपन्यो। अनि
पछि फेरि यसले कति कम समयमै दुःख मुक्त हुने ज्ञान
पाए।

यसरी कुराकानी चलीरहेको ठाउँमा भगवान् बुद्ध
आउनु भएर सोध्नु भयो – “हे भिक्षुहरू अहिले यतिबेला
तिमीहरूको बीच के कुरा चलीरहेको छ।

भिक्षुहरूले आफुहरू बीच भइरहेको कुरा भने।
अनि बुद्धले भन्नुभयो। “हे भिक्षुहरू हाम्रो पुत्रले यस्तो
कष्टदायक त्यत्रो दुःखबाट मुक्त भएर अहिले निर्वाण
साक्षात्कार गरी सुखपूर्वक बसेको छ।”

यसरी आज्ञा भएर भगवान् बुद्धले उपरोक्त गाथा
भन्नुभयो। ♦

मां खः गुरु

॥ लेलिन शाक्य

मां खः मचाया न्हापांम्ह गुरु
मुलय् ततं स्यनी ज्ञान शुरू शुरु
थुइका काइ मामं ल्हाःगु बोलि
ल्हात गथे गुलि खः उलि
मामं ल्हाकूगु बोलि नुगलय्
लुमंका तइ न्त्याबले न्त्याबले
स्यना काइ मामं व्यू थें ज्ञान
वहे थुइकाः जूवनी महान
वं थं सकस्यां स्यंसां तवि
मामं स्यंगु हे श्रेय तायकि
शिक्षाया जलं मामं हे खयकि
गुरुल्या नं गुरु मां हे तायकि ॥

जीवन कला

॥ नरेन्द्रनाथ भट्टराई

आनन्दसंग जीवन यापन गर्न जान्नुलाई नै जीवन कला भनिन्छ । यसलाई जीवनको अनुशासन पनि भनिन्छ । सांसारिक जीवन यापन गर्नेले त समयानुकूल बुद्धि विवेक पनि पुन्याएर चल्नुपर्दछ भने खास गरी मनुष्य जीवनको अन्तिम पक्ष वृद्धावस्था सुचारू रूपले चलाउन त भन गाहारो पर्दछ । शरीरमा शक्ति हुँदैन । यस अवस्थामा कमाई गर्न सक्दैन, बारम्बार रोगको आक्रमण गर्दछ, सांसारिक रमभम, भोगविलास सबै व्यर्थ जस्ता देखिन थाल्दछन् । छोराछोरी, नाति नातिनीहरूबाट अपहे लित हुन थालिन्छ । वृद्धावस्थामा आफ्नो साथमा केही धन सम्पति पनि नभएको मानिसको हालत त भन दुखदायी हुन्छ ।

एकजना विद्वान ब्राह्मणका चारजना छोरा र दुइटी छोरी थिए । ती ब्राह्मणले सबै छोराछोरीलाई राम्री पढाएर विवाह पनि गरिदिए । एकसेएक पढेलेखेका बुहारीहरू भित्र्याइयो । बुढाबुढीले आफ्ना छोराछोरीको पढाइ र विवाहहरूमा भएभरका धन खर्च गरे । छोराहरू, ज्वाइँहरूले उच्च उच्च पदमा जागिर पनि पाए । एकदिन बूढा पण्डित अचानक मरे । अब बुढिया एकी भइन् । कतै जाउँ, केही गरूँ आफूसंग पैसा छैन बुहारीहरू सासूको कोठामा पस्दैनन् । छोरालाई त भन भेट्नैसम्म फुस्द छैन । बल्ल बल्ल छोरालाई केही भन्यो भने म बुहारीलाई भनी दिउँला भन्दथे । बुहारीलाई भन्यो भर्किने, फर्किने, वास्तै नगर्ने । बुढियाले बिहान बेलुका पेटभरी राम्री खान पनि नपाउने भइन् । एकदिन बिहान दे उताथान जान लागदा आफ्ना पतिका साथी एकजना पण्डितजीसंग भेट भयो । आफ्ना मित्रको पत्नी त्यसरी दुब्लाएको देखेर के भयो भनी सोधे । बुढियाले गहभरी आँसु निकालेर सबै वृत्तान्त भनिदिइन् । तब पण्डितजीले म तपाईंको समस्या समाधान गरिदिन्छ, भोलि म दिउँसो एउटा कन्तुर लिएर आउँछु र तपाईंसंग कुरा गर्द्दु, तपाईं सही थापेर हुन्छ, हुन्छ, हो, हो मात्र भन्नुस, सब ठीक हुन्छ ।

भोलिपल्ट एकजना मानिसलाई एउटा कन्तुर

बोकाई पण्डितजीले चोक बाटै “माथि को हुनुहुन्छ” भनी कराए । एउटी बुहारीले देखिन् र कसलाई भेटन आउनु भएको भनी सोधिन् । फलाना ब्राह्मणको नासो यो कन्तुर उहाँकी धर्मपत्नीलाई बुझाई दिन आएको, उहाँ हुनुहुन्छ कि भनी ती पण्डितले भने । बुहारीले माथि कोठामा हुनुहुन्छ आउनुहोस् भनी कोठामा लगिदिइन् । बुढियालाई नमस्कार गर्दै पण्डितजीले त्यो कन्तुर बुढियाको अगाडि राखिदिए । उता ती बुहारीलाई कन्तुर र मानिसबारे खसखस लाग्न थाल्यो । अरू बुहारीहरू ढोका बाहिर बसेर सुन्न थाले । पण्डितजीले भन्न थाले, हेर्नुहोस् बजै यो कन्तुरमा तपाईंको पतिले सुन, चाँदी र केही गहना मलाई नासो राख्न दिनुभएको थियो । यसभित्र हजारौंको सम्पति छ, उहाँ त वित्नुभयो अब तपाईंले यसलाई राम्री सम्हालेर राख्नुहोला, म तीर्थ लागें । लौ यो साँचो घाँटीमा भुण्डयाउनुहोस् भन्दै साँचो घाँटीमा भुण्डाई दिएर पण्डितजी विदा भएर निक्लिए ।

सबै कुरा ढोकाबाहिरबाट बुहारीहरूले सुनिरहेका थिए । पण्डितजी जाने वित्तिकै बुहारीहरू बुढियाको वरिपरि बसेर चिया त्याउँ कि भनी एउटाले भनिन्, अर्कीले हलुवा बनाएर त्याउँछु भनी निस्किन् । अर्की चाहिं खुद्दा सुमसुम्याउन लागिन् भने अर्कीचाहिं ओछ्यान तह लगाउन लागिन् । साँझ पतिहरू आएपछि सबै वृत्तान्त सुनाइदिए । त्यसदिन देखि त छोराहरू पनि आमाकहाँ आउने, सञ्चो बिसञ्चो सोध्ने गर्न थाले । बुहारीहरूले मीठा मीठा खाना ठीक ठीक समयमा खुवाउने, स्याहारसुसार गर्ने राम्रा राम्रा लुगा त्याइदिने गर्न थाले । बीच बीचमा सबैको नाज घाँटीको साँचो र सिरानीको कन्तुरमा जान्थ्यो । कालगतिले बुढियाको मृत्यु भयो । साँचो र कन्तुरको लागि पञ्चायत डाकियो । काजकिरिया सकिएपछि पञ्च भलादमीका सम्मुखमा कन्तुर खोलियो । कन्तुरभित्र दर्शन दुङ्गाका टुक्रा र तेलिया इँटका टुक्रा चारवटा निक्लियो । यसो पनि हुन्छ जीवन कला । ♦

★ हिंसक, असत्यवादी, चोरीकाम गर्ने, व्यभिचारी र मद्यपान गर्ने व्यक्तिले यही लोकमा आफ्नो उन्नतिको जड उखेल्छ ।

- धर्मपद -

मानसिक विकास र बुद्ध धर्म-२

॥ अमृत काजी शाक्य
फसिक्यव, न्यूरोड

बौद्ध जगतले धर्मलाई सम्प्रदायको रूपमा भन्दा स्वभावको रूपमा बढी स्वीकारेको पाइन्छ । तरपनि कुनै असल स्वभावको प्रादुर्भाव गर्ने व्यक्तिको उत्तराधिकारीहरूले पछी गएर त्यो स्वभावलाई सम्प्रदायको रूपमा बढी प्रख्यात गरेको पाइन्छ । धर्मलाई निरन्तरता दिन सम्प्रदाय रूपी लट्टिको आवश्यकता अपरिहार्य पनि देखिन्छ । धर्म धर्ममा मात्र सिमित रह्यो भने यसको आयु पनि सिमित हुन जान्छ । समय परिस्थिति अनुसार यसमा विकृतीहरू पनि मिसावट हुँदै नै जान्छ । यो क्रम रोक्नु असंभव प्रायः नै हुन्छ । विभिन्न समयकालमा विभिन्न धार्मिक नेताहरू प्रादुर्भाव भए, उनीहरूले विभिन्न सम्प्रदायहरू ल्याए पनि । सम्प्रदायलाई मार्गीखाने भाँडो बनाए । स्वधर्मे नीधन श्रेय परधर्म भयावह भनेर आफ्नो धर्मको तारिफ र अरुको धर्मलाई होच्याउन खोजे पनि । यावत् जीवे सुख जीवे क्रृण कृत्वा धृतं पिवे (चार्वाक सिद्धान्त) भन्ने खालको क्रृण काढेर भएपनि आफू सुखसंग जीउनु पर्छ भन्ने विकृत मानसिकता भएका अधार्मिक विचारधाराहरू पनि देखापरे । ठूलो धार्मिक संजालै बनाएर भित्र भित्रै अधार्मिक कृयाकलापहरू सञ्चालन गर्ने व्यक्ति र संस्थाहरू पनि पढन र सुन्नमा नपाइने होइन ।

मानसिक विकास र मानसिकतालाई धर्मको (स्वभावको) प्रत्यक्ष परिपुरकको रूपमा लिन सकिन्छ । राम्रो मानसिकताले कुनैपनि धर्मलाई सद्धर्ममा परिणत गर्न खोज्छ भने नराम्रो मानसिकताले अधर्ममा । एउटा सानो आगोको भित्तिकालाई खाना पकाउन प्रयोग गरेर जीवन दाताको रूपमा ल्याउन सकिन्छ र वस्तिका बस्ति नै स्वाहा पार्ने जीवन हरताको रूपमा पनि देखन सकिन्छ । आगोको स्वभावधर्म त पोल्नु र जलाउनु मात्र न हो । त्यस्तै पानीको धर्म शीतल पार्ने, भिजाउनु, बगाउनु हो, कोइलाको कालो पार्नु, आगो बनाउनु हो । अत्तनो स्वभाव धारती ति धर्म, जसले जस्तो स्वभाव धारण गर्छ, त्यसको धर्म सोहि नै हुन्छ । साधारणतया धर्म शब्दले कुशल र अकुशल मध्ये कुशल धर्मलाई नै इंगीत गरेको हुन्छ । धर्मं रक्खति धर्मचारी भनेर सद्धर्म

आचरण गर्नेलाई त्यहि सद्धर्मले रक्षा गर्छ भने अर्थ दिन्छ ।

हेरेक विषयवस्तु र स्वभावको विभाजन गरेर शुक्ष्म रूपमा अध्ययन गर्ने बुद्ध धर्ममा यस धर्मलाई पनि कारण र निवारण सहित सुक्ष्म रूपमा अध्ययन गर्ने क्रममा नै है धर्ममा हेतुप्पभवा तेसं हेतु तथागतो आह, तेसंच यो निरोधी एवंवादी महासमनो भनेर भगवान्को र वहाँको धर्मको परिचय स्वभावसंयुक्त भएर दिएको पाइन्छ । र आजकुमार सिद्धार्थले संसारमा अनित्य र दुःखको अनुभव गरे, यसबाट विरक्त भएर यसैलाई साधन प्रविधि बनाएर अनाशक्त भएर सम्यक ध्यान भावना गरेर आफूमा बुद्धत्वको प्रार्दभाव गरे । जन्म, मरणबाट पार हुनसक्ने, भौतिकतालाई अतिक्रमण गर्नसक्ने, मानसिक क्षमताको विकास गरे । त्यसो त त्यसबेला मानसिक विकासको क्रम गएगुज्जेको त पक्कै थिएन । भगवान् बुद्धकै समकालिन गुरु विद्वानहरू पनि नभएका होइनन् । वेद, ब्राह्मण धर्म पनि उच्च विकसित अवस्था मै थिए । सिद्धार्थ गौतम आफै पनि अभिनिष्क्रिमण (गृहत्याग) पछी आलारकलाम र उद्करामपुत्र जस्ता विभिन्न गुरुहरूसंग शिक्षा अध्ययन गर्दै चारिका गरेका थिए । तरपनि अध्ययनको उचित प्रविधि नहुँदा आकांक्षित लक्ष प्राप्त हुनसकेको थिएन । त्यस समयको प्रचलित अभ्यासहरूमा जुन भ्रम (Confusion) थियो, त्यो पूर्ण मानसिक विकासको बाध तत्वको रूपमा थियो । यसैको भित्री तहसम्म पुरोर त्यसको कारण अतिक्रमण गरेर बुद्धत्व हासिल गर्न चाहन्थे सिद्धार्थ गौतम त्यसैकारणले त्यसबेला प्रचलित शास्वत (ईश्वर छ, भन्ने वाद) देखि उच्छेदवाद (केहीपनि छैन भन्ने वाद) सम्म र कामसुखल्लीकानुयोग (कामसुखमा भुल्ने) देखि अथकिलमत्थानयोग (मुक्तिको लागि शरीरलाई कष्ट दिने) सम्मको अभ्यास गरे सिद्धार्थ गौतमले । अन्तमा यी सबै प्रविधि व्यर्थ बुझेर, त्यसलाई त्यागेर मध्यम मार्गको प्रविधि अपनाएर मानसिक विकासको उच्चतम तह बुद्धत्व प्राप्त गरेर सिद्धार्थ गौतम बुद्ध बने ।

क्रमशः

मनूया जन्म सितिं छवये मजिउ

ए सुनिता मानन्धर

छुं न्हि न्त्यः छगू बुख॑ पिहांवल । बुख॑ भारतया
खः । अनया महाराष्ट्र्य च्वंस्म ह छम्ह मनुख॑ भिंप्यम्ह मनू
स्यात । थुकी मिसापिं नापं मस्त नं दुथ्या । अनं लिपा व
थम्ह नं आत्महत्या यात । खय॑ ला थुकथं या बुख॑ न्हापा
नं मवः गु मखु । गुलिसिनं विष नकाः थः मस्त स्यात
धाइ । गबलें आत्मधाती बम मुइकाः मनू स्यात धाइ ।
गनं हवाइ आक्रमण यात धाइ । थुकथं थीथी कथं बुख॑
मदिक्कं पिहां वया हे च्वंगु दु । न्त्याथे धाःसां थन मनू
हे सीगु व स्यायेगु ज्याख॑ ज्युआच्वंगु दु । थन मनुख॑ मनूया
मू मथुयाः थौं थुकथंया लकस ब्ललनाच्वंगु खः ।

बौद्ध साहित्य दुस्वयेगु खःसा प्राणी जन्म कायेगु
गति यक्व हे दु । बौद्ध ग्रन्थ अभिधर्म्य लोक स्वंगु दुगु
ख॑ न्त्यथनातःगु दु । गुकियात कामावचर भूमि, रूपावचर
भूमि व अरूपावचर भूमि धाइ । कामावचर भूमियात नं
निव्य व्यथलातःगु दु । गुकियात अपायभूमि व कामसुगति
भूमि कथं कयातःगु दु । थुगु कामसुगति भूमि दुने मनुष्य
लोक लाः वः ।

मनुष्य लोकय जन्म काइम्ह सुखी जीवन
हनेफइ । मनू विवेकशील प्राणी खः । उकी थन कुशल
ज्याख॑ नं यायेफइ । कुशल विपाकया कारणं यानाः प्राणी
मनुष्यलोकय जन्म काःवःगु खः । थुगु जन्मयात अभ
सार्थक यायेत अभ अचः कुशल कर्म यायेमाः ।

हलिंया हे सर्वश्रेष्ठ प्राणी कथं मनूयात काइ ।
मनूया बुद्धि विवेकया कारणं मनू सर्वश्रेष्ठ जूगु खः ।
अयनं थौं मनुख॑ थःगु मू मथुयाच्वंगु दु । मनुख॑ सुयातं
स्यायेगु मयाःसां थःगु जीवनयात थुइके मफयाच्वंगु दु ।
थःगु जीवनकाछि मादक पदार्थ सेवन यानाः जीवन
फुकाच्वंपि दु । छजु बांलाःगु पुनेगु व छप्य साःभिं
नयेगुली आरामदायी जीवन तायकाच्वनी । थःगु कर्तव्यं
विमुख जुयाः जीवन हनाच्वंपि दु । मनू जुयाः जन्म कासेलि
मोजमस्त यायेमाः धाइपि न दु । थन यक्वसिनं मनू जन्म
काइ । तर थुकियात सार्थक कथं हनीपि म्हो जक दइ ।
उकिं तथागत बुद्धं धयाविज्याःगु द-

अन्धभूतो अर्थ लोको-तनुकेत्थ विपस्सति सकुन्तो
जालमुत्तो व - अप्पो सगाय गच्छति
अर्थात्,

थ संसार कां खः । मिखा दुपि मनूत म्हो जक
दु । जालं मुक्त जुझिपि भंगः त थें म्हो जक स्वर्गय्
वनी ।

गबले न्त्यात अबले सुं प्राणी मनू जुयाः जन्म
काये फइ मुखु । मनुष्यत्व प्राप्ति यायेगु तसकं थाकु ।
थुगु ख॑ तथागत बुद्धं बालपण्डित सुत्र्य नं धयाविज्याःगु
दु । बुद्ध वचन त्रिपिटकया निगूगु निकाय ग्रन्थ
मजिभमनिकाय दुने बालपण्डित सुत्त दुथ्याकातःगु दु ।
थुकी मनू जुयाः जन्म कायेगु गुल थाकु धइगु ख्यात
उपमा वियाः थुकथं न्त्यथनातःगु दु । छम्ह मनुख॑ प्वाः
दुगु जुवा (गोरू जोते याइबलय द्वहंया व्वहलय चिनावीगु
सिँयागु बाला) महासमुद्र्य वांछ्वल । उकियात फसं
पुइकल । व गबले पूर्वपाखे थ्यन । गबले पश्चिमय्
थ्यन । अन छम्ह कांम्ह काबुले नं दु । उम्ह काबुले साछि
दँया छकः लःया सतः पाखे थःगु छ्यं जुवाया प्वाथ्य दुछ्य
वये फइ मुखु । अथे हे सुं मनुष्य लोकं च्यूत जुल, अले
व अपाय दुर्गतिइ लाः वन धाःसा मनुष्य जन्म वया लागिं
काबुलेया गति स्वयां थाकुइ । यदि छुं छगू कुशल कर्मया
कारणं अनं च्यूत जुल । व मनू हे जुल धाःसां हीनम्ह मनू
जुई । व थःत मदयेक मगाःगु नये-त्वने तकं चूमलाःम्ह
जुइ ।

मनू जन्म जुयागु धइगु कुशल कर्मया विपाक
खः । कुशल कर्म छकः जक यानाः मगाः थुकियात
बारम्बार याना तुं च्वनेमाः । थुकिं यानाः लौकिक सुख
नापनापं लोकोत्तर सुख नं प्राप्त याये फइ । थन यानागु
कुशल कर्मया प्रभावं ब्रह्मलोक तकं प्राप्त याये फइ ।
तथागत बुद्धं धम्मपदया लोकवर्गय धयाविज्याःगु दु-

उत्तिडे नप्पमज्जेय्य - धम्मं सुचरितं चरे
धम्मचारी सुखं सेति - अस्मिं लोके परम्हि च

अर्थात्,

प्रमादी जुइमते, सद्वर्मया आचरण या । धार्मिक पुरुषपि, इहलोक परलोक निथासं सुखं जीवन हनी ।

तथागत बुद्धं मनुष्य लोकय् जन्म कायेगु अति दुर्लभं जूगु खं तःगूमछि थासय् धयाविज्याःगु दु । अयनं थौतले मनुखं मनूयात म्हमसिउ । मनुखं थःगु मू मथू । थम्हं जीवनय् छु यायेमाः धकाः मसिउ । मनू जुयाः जन्म जक कायेवं जीवन सार्थक जुइगु मखु । थुगु खं मथुयाः थौं मनुखं विकासया नामय् विनास यानाच्चंगु दु । भिंगु कुशल कर्म भाः पियाः अकुशल कर्म यानाच्चंगु दु । सुखभोग यायेगु आशाया कारणं दुःख भोग यानाच्चंगु दु ।

खय्त ला थन सतपुरुषपि म्हो जुयावंगु दु । कुशल कर्म याइपि मदयावंगु दु । मनूया ल्याः ला आपाः दु । तर मनू जुयाः जीवन हनीपि अतिकं दुर्लभं जुयाविउगु दु । मनूया रूपरंगं जक मनू जुइगु मखु । कुशल कर्मया कारणं जक मनूया जीवन सार्थक जुइ । धाथें मनू जुयाः म्वाइम्ह उत्तम पुरुषया जन्म अतिकं म्हो जूगु खं तथागतं बुद्धवर्गय् थकथं धयाविज्याःगु दु—

दुल्लभो पुरिसाजञ्जो न सो सब्बत्थ जायति
यत्थ सो जायति धीरो-तं कुलं सुखमे'धति

अर्थात्, उत्तम पुरुष दुर्लभं जू वयाः दक्ष थासय् जन्म जुइ मखु । गुगु कुलय् उकथंया महापुरुषया जन्म जुइ, उगु कुलय् सुख वृद्धि जुइ । ♦

★ जसरी फलामबाट निस्केको खियाले फलामलाई नै खान्छ, त्यसरी नै सदाचार उल्लंघन गर्ने व्यक्तिलाई उसको कार्यले उसलाई नै दुर्गतिमा पुन्याउँदछ ।

★ जताबाट हावा बहेको छ, उतातिर फ्याँकेको धूलो आफैतिर आए जस्तै निर्दोषी, शुद्ध र क्लेश रहित पुरुषलाई गरेको दोषारोपणको प्रतिफल आफैलाई पर्न आउँछ ।

- धम्मपद

ध्यानकुटी मैत्री केन्द्र बाल आश्रमलाई सहयोग

- १) कल्पना तुलाधर, गैरीधारा, काठमाडौं – रु. १०,०००/-
 - २) कमल तुलाधर, जस्त्रे, काठमाडौं – रु. ५,०००/-
 - ३) हिरा देवी मानन्धर, लाजिम्पाट – रु. ३,०००/-
 - ४) भिक्षु शोभित महास्थविर, गणमहाविहार – रु. १,०००/-
 - ५) हरि संकर चखुं मानन्धर, बनेपा-१०, आफ्नो जन्मदिनको उपलक्ष्यमा – रु. १,२००/-
 - ६) निर्मला मानन्धर, असन, कमलाक्षी – रु. १,०००/-
 - ७) राकेश शाक्य, बनेपा – रु. ५००/-
 - ८) बुध्द भक्त रंजित, बनेपा – रु. ५००/-
 - ९) प्रेमज्योती शाक्य, बनेपा – रु. ५००/-
 - १०) अनु रञ्जित (Finland), मिनु रंवित परिवार, बनेपा स्टेशनरी सामग्री वितरण ।
 - ११) तुयू लक्ष्मी, अशोक रत्न शाक्य परिवार बनेपाबाट खाद्यान्न प्रदान ।
- आजीवन वार्षिक भोजन प्रदानगर्ने दाताहरू :**
- १२) भाई राजा तुलाधर, (द्रव्यमान सिं) बसुन्धरा तुलाधर, नक्साल आफ्नो जन्मदिनको उपलक्ष्यमा – रु. २०,०००/-
 - १३) कर्ण बहादुर तुलाधर, क्षत्रपाटी, ढल्को, आफ्नो जन्मदिनको उपलक्ष्यमा – रु. २५,००५/-
 - १४) न्हुँचे नारायण तण्डुकार, अनिरा तण्डुकार, शंखमूल, बुद्धनगर जन्मदिनको उपलक्ष्यमा – रु. २०,०००/-
 - १५) महेश शाक्य, नूर शाक्य, न्यूरोड, काठमाडौं, जन्मदिनको उपलक्ष्यमा – रु. १५,०००/-
 - १६) चन्द्र मान, नानी हिरा शाक्य, छाउनी आफ्नो जन्मदिनको उपलक्ष्यमा – रु. १५,०००/-

बुद्ध सम्बन्धी केही जानकारीहरू –

- ★ प्रजापति गौतमी १२० वर्षको उमेरमा परिनिर्वाण भइन् । त्यति बेला बुद्ध स्वयं ८० वर्ष पुग्नु भएको थियो
- ★ प्रजापति गौतमी परिनिर्वाण हुँदा बुद्ध स्वयं मलामिमा जानु भएको थियो ।

(साभार- बौद्ध दर्पण)

Prince Goodspeakeer and the Water Demon

[Chapter 1. Rebirth of the Bodhisatta]

Once upon a time, there was a very righteous king. He had a lovely queen who gave birth to a beautiful baby. This made the king very happy. He decided to give his son a name that might help him in later life. So he called him Prince Goodspeaker.

It just so happened that the prince was no ordinary baby. This was not his first life or his first birth. Millions of years before, he had been a follower of a long-forgotten teaching 'Buddha' - a fully 'Enlightened One.' He had wished with all his heart to become a Buddha just like his beloved master.

He was reborn in many lives — sometimes as poor animals, sometimes as long-living gods and sometimes as human beings. He always tried to learn from his mistakes and develop the 'Ten Perfections.' This was so he could purify his mind and remove the three root causes of unwholesomeness — the poisons of craving, anger and the unwholesomeness — the poisons of craving, anger and the delusion of a separate self. By using the Prefectons, he would someday be able to replace the poisons with the three purities — nonattachment, loving-kindness and wisdom.

This 'Great Being' had been a humble follower of the forgotten Buddha. His goal was to gain the same enlightenment of a Buddha — the experience of complete Truth. So people call him 'Bodhisatta,' which means 'Enlightenment Being.' No one really knows about the millions of lived by this great hero. But many stories have been told — including this one about a prince called Goodspeaker. After many more rebirths, he became the Buddha who is remembered and loved in all the world today.

[Chapter 2. The Teaching of the Gods]

In time, the queen gave birth to another son, who was named Prince Moon. Shortly

after both children began walking about, their mother suddenly became very sick, and died. To help him look after his playful children, the king found a princess to become his new queen. In a few years, this queen gave birth to a beautiful bright little boy. He was named Prince Sun. Since the king was so happy, he wanted to please his queen, and reward her for bringing up all three children. So he promised to grant her one wish. The queen considered, and said, "Thank-you my lord, I will make my wish at some time in the future." As time went on, the Three princes grew into wonderful playful youngsters. The queen saw that Prince Goodspeaker was intelligent and understanding. She thought, "If these two older prince remain in the palace, my son, Prince Sun, will never get a chance to be king. Therefore, I must do something to make him the next king."

One day, when the king was in a good mood, the queen respectfully approached him and reminded him of the promised wish. He was very happy and said, "Ask whatever you want!" The queen said, "Oh my husband and king, grant that after the course of your life is over, my son, prince Sun, will be the next king."

The king was shocked by this request. He became angry and said, "My first two children are like bright stars! All the people will blame me. That cannot be done!" The queen kept silent.

As happy as the king had been, he now became just as unhappy. He was afraid and filled with doubt. He suspected that the queen might destroy his first-born children by some wicked means. He decided that he must make sure his children were safe. *to be continue ...*

(Source- 'Buddhist Tales for Young and Old' Vol-I,
Stories 1-50 Prince Goodspeaker)



धर्मकीर्ति विहार

गतिविधि

अंगुत्तर निकाय, दुक निपात

२०७२ पौष १८

स्थान- धर्मकीर्ति विहार ।

प्रस्तुती- मीन शोभा शाक्य

यसदिन प्रवचक मदन रत्न मानन्धरले अंगुत्तर निकाय, दुक निपात अन्तर्गत आशा वर्गको विषयमा यसरी व्याख्या गर्नुभएको थियो ।

सूत्र नं. १२८- दुई वटा दोषहरू

हलुको दोष-

जुन दोषको कारणले ठूलो प्रतिफल आउदैन, उक्त दोषको कारणले कसैलाई पनि हानी नोक्सानी हुँदैन । गाहौं दोष-

जुन कार्यले आफूलाई पनि अरूलाई पनि ठूलो हानी हुनेछ । यसको प्रतिफल भोगाएरै छोड्छ । उदाहरणको लागि पञ्चमहापाप ।

सूत्र नं. १२९- दुई दोषहरू

ठूलो दोष-

कर्म विपाक बन्ने कार्य । जुन कार्यले आफूलाई पनि अरूलाई पनि हानी नोक्सानी हुनेछ । सानो दोष-

कर्म विपाक नवनिने कार्य यस कार्यले कसैलाई पनि हानी नोक्सानी हुँदैन ।

सूत्र नं. १३० - बाँकी रहने दोष

फेरि फेरि क्लेश पलाएर आउने । जरैदेखि क्लेश नउखेलिएको अवस्था । पृथकजनहरूसंग भझरहने दोष । बाँकि नरहेको दोष-

फेरि फेरि क्लेश पलाएर नआउने । जरै देखि क्लेश उखेलीसकेको । अर्हतहरूको चित्तमा क्लेश निर्मल भइसकेको हुन्छ । उहाँहरूले विपाक बन्निने कार्य गर्नु हुन् ।



२०७२ पौष २ गते ।

धर्मकीर्ति विहार, श्रीघः नःघः

प्रस्तुती - सुमित्रा तुलाधर,

यसदिन उर्मिला ताम्राकारले प्रवचन दिने क्रममा भन्नुभयो-

बौद्ध साहित्यमा वितक्क भनेको निमित्त ग्रहण गर्नु हो । ध्यान गर्ने अवस्थामा एउटा मात्र निमित्त ग्रहण गर्नु पर्दछ । उक्त निमित्त चित्त एकाग्रह हुनुलाई भनिन्छ । भगवान बुद्ध श्रावस्तरिस्थित जेतवन विहारमा रहनु भएको अवस्थामा उहाँको भिक्षुहरूलाई यो सूत्र देशना गर्नु भएको थियो ।

भिक्षु जीवनमा शील आचरण समाधि बलियो पार्नको लागि ध्यान भावना गर्न सकेमा मात्र क्लेश निरोध गर्न सक्षम हुनेछ । ध्यानको पहिलो खुड्किलो वितक्क हो ।

वितक्क २ प्रकारका छन् -

(१) अकुशल वितक्क-

राग, द्रेष र मोह ध्यान मार्गको लागि अहितकारी हुन्छन् ।

(२) कुशल वितक्क-

ध्यानको लागि अनुकूल चित्त ।

अकुशल वितक्क ३ प्रकारका छन् ।

- काम वितक्क - पञ्चकाममा भुल

- व्यापाद वितक्क - अरूहरूको कारणले रीस उठी निदाउन नसक्नु ।

- विहिंसा वितक्क - अरूको उन्नति देखि द्रेष भाव उत्पन्न गर्दै उनीहरूको अहित चिताई काम गर्ने ।

कुशल वितक्क ३ प्रकारका छन् -

(१) नैष्ठ्रम्य वितक्क- आफूसंग नभएको वस्तुलाई त्याग गर्ने ।

(२) अव्यापाद वितक्क- नभएको वस्तुलाई सम्झीसम्झी दुःख नमान्तु ।

(३) अविहिंसा वितक्क- ध्यान गर्दा ध्यानमा मात्र मन लगाउनु ।

अकुशल वितक्क मनमा आउने अवस्थामा ५ प्रकारका निमित्तहरू सहितको वितक्क विचारलाई मनले धारण गर्नुपर्दछ ।

(१) अकुशल निमित्त आउँदा त्यसलाई त्यागी कुशल निमित्त धारण गर्ने । उदाहरणको लागि - सिकर्मीले आफ्नो कार्य थाल्नु अगाडि आफ्ना औजारहरू यथास्थानमा ठीक छ, छैन जाँच्ने गर्दछ ।

(२) अकुशल वितक्कको दोषहरू जाँचे कार्य गर्ने । उदाहरणको लागि सिंगारिएकी नारीको गर्दनमा मरेर कुहीसकेकी सर्पको लास बेरिदिने वित्तिकै उक्त नारी चिल्लाएर तुरन्त त्यस लासलाई भिक्केर फाल्ने जस्तै ।

(३) अकुशल वितक्क संस्कारको आकार सम्भन्न गर्ने । उदाहरणको लागि नदी तर्न नसकेकी नारीलाई पछार्न सक्नु रामो ।

अर्हत् भिक्षुले आफ्नो काँधमा बोकी लगेर नदी तारिदिए जस्तै ।

(४) चित्तले चित्तलाई नियन्त्रण गर्ने ।

उदाहरणको लागि एक बलवान् व्यक्तिले निर्वल व्यक्तिलाई पछार्ने जस्तै ध्यान गर्दा अकुशल चित्तलाई पछार्न सक्नु रामो ।



धर्मकीर्ति विहारमा

CHRISTIAN MANHART द्वारा प्रवचन



TALK PROGRAMME
"Conservation of Buddhist Cultural Heritage - case study Lumbini, Tilaurakot and Bamyon"
by Mr. Christian Manhart, country representative of UNESCO, Nepal

Date : March 4, 2016 Organize & Venue : Dharmakirti Vihar Conservation Trust, Nagal, Kathmandu


२०७२ फागुण २१, शुक्रवार
स्थान- धम्महल, धर्मकीर्ति विहार

धर्मकीर्ति विहार संरक्षण कोषको आयोजनामा नेपालका लागि युनेस्कोका प्रतिनिधि महामहिम श्री CHRISTIAN MANHART द्वारा CONSERVATION OF BUDDHIST CULTURAL HERITAGE-CASE STUDY LUMBINI, TILAURAKOT AND BAMYION विषयमा प्रवचन गरिएको थियो ।

कोषका कोषाध्यक्ष अजय रत्न स्थापितले संचालन गर्नुभएको उक्त कार्यक्रम कोषका अध्यक्ष भिक्षुणी धम्मवतीको सभापतित्त्वमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोधको प्रमुख अतिथित्त्वमा सम्पन्न भएको थियो ।

प्रवचन पश्चात् ४ जना श्रोतावर्गहरूबाट राख्नुभएका विभिन्न प्रश्नहरूको उत्तर दिने क्रम सम्पन्न भएपछि प्रमुख अतिथी भिक्षु निग्रोधले आफ्नो मन्तव्य व्यक्त गर्ने क्रममा कपिलवस्तु सिद्धार्थ कुमारले २९ वर्ष विताउनु भएको महत्त्वपूर्ण क्षेत्र भएको नाताले यस विषयमा त्यहाँ विभिन्न प्रमाणहरू उत्खनन् पश्चात् प्राप्त हुने आशा व्यक्त गर्नु भएको थियो ।

यस परिव्रत स्थलको धार्मिक महत्त्वलाई अन्तर्राष्ट्रिय



रूपमा संरक्षण गर्नुपर्ने र यस कार्यको लागि सुविधाहरू पनि उपलब्ध गराउन आवश्यक हुने विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा कोषका सचिव प्रफुल्ल कमल ताम्राकारले धन्यवाद ज्ञापन गर्नुपरेपछि प्रवचक MANHART लाई कोषका उपाध्यक्ष भिक्षुणी धम्मदिन्नाले सम्भन्नाको चीनो स्वरूप धर्मकीर्ति लोगो प्रदान गर्नुभएपछि कार्यक्रम समापन गरिएको थियो ।

श्रीलंकाका राजदूतलाई प्रशंसा पत्र



भिक्षुणी धम्मवतीले श्रीलंकाको राजदूतलाई प्रशंसा पत्र प्रदान गर्नु हुँदै

२०७२ फागुण १० गते ।

स्थान- धम्महल, धर्मकीर्ति विहार ।

नेपालका लागि श्रीलंकाका राजदूत W.M. Senevirathna को कार्यकाल सम्पन्न भएको कारणले उहाँले बुद्ध धर्म चिरस्थाई गर्ने कार्यमा पुऱ्याउनु भएको अमूल्य योगदानलाई कदर गर्दै धर्मकीर्ति संरक्षण कोषले उहाँलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

भिक्षुणी धम्मवतीको सभापतित्व एवं श्रीलंकन राजदूतको प्रमुख अतिथित्वमा कोषका सचिव प्रफुल्ल कमल ताम्राकारले संचालन गर्नुभएको उक्त कार्यक्रममा भिक्षुणी धम्मवतीले पञ्चशील प्रार्थना गराउनुभएको थियो ।

प्रफुल्ल कमल ताम्राकारले स्वागत भाषण गर्नुभए पश्चात् राजदूत Senevirathna ले मन्त्र्य व्यक्त गर्नुहुँदै बुद्ध शिक्षामा आधारित चतुआर्य सत्य र आर्य अष्टाङ्गिक मार्ग विषयमा विश्लेषण गर्नु भएको थियो । यसरी नै

भिक्षुणी धम्मवतीले पनि बुद्ध शिक्षामा चतुआर्य सत्य र आर्य अष्टाङ्गिक मार्ग विषयमा विश्लेषण गर्नु भएको थियो ।

भिक्षुणी धम्मवतीले बुद्ध शिक्षामा चतुआर्य सत्य र आर्य अष्टाङ्गिक मार्ग नबुझे सम्म बुद्ध शिक्षाको यथार्थ ज्ञान प्राप्त गर्न नसकिने विषयमा ओवाद दिनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा कोषका सदस्य मदन रत्न मानन्धरले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा भिक्षुणी धम्मवतीले श्रीलङ्कन राजदूतलाई उहाँको योगदानलाई कदर गर्नु हुँदै प्रशंसा पत्र प्रदान गर्नुभएको थियो भने श्रीलंकन राजदूतले पनि धर्मकीर्ति विहारलाई सम्झनाको चीनो स्वरूप उपहार चढाउनु भएको थियो ।

सो पश्चात् पुण्यानुमोदन गरी उक्त सभा सम्पन्न गरिएको छ ।

भिक्षुणी धम्मवतीको द२ औं जन्मोत्सवको उपलक्ष्यमा कुशीनगरमा प्रव्रज्या समारोह सम्पन्न



कुशीनगरको पावामा दुर्लभ प्रव्रजित भएका श्रामणेर गुरुमां एवं ऋषिणीहरूका साथ आयोजकहरू

२०७२ फागुन १२-१८ सम्म कुशीनगर, भारत ।

प्रस्तुती- केशावती गुरुमां ।

भिक्षुणी धम्मवतीको द२ औं जन्मोत्सवको उपलक्ष्यमा धर्मकीर्ति विहारमा गुरुमांहरूको आयोजना एवं केशावती गुरुमांको संयोजनमा सप्ताहव्यापी प्रव्रज्या दिवस कार्यक्रम सम्पन्न गरिएको छ । कुशीनगर स्थित जापान-श्रीलंका विहारमा सम्पन्न भएको उक्त कार्यक्रममा उक्त विहारका अध्यक्ष भिक्षु अस्सजित थेरो श्रीलंकाबाट नेपालका श्रामणेर २ जना गुरुमांहरू ५ जना र ऋषिणीहरू २६ जनालाई शील प्रार्थना गराउनु भई प्रव्रजित गराउनु भएको थियो ।

उक्त कार्यक्रमको कार्यतालिका यसरी रहेको थियो ।

दिनहु बुद्धपूजा, धर्मदेशना, ध्यानभावना र बेलुकी पर्ख महापरित्राण पाठ गरिएको उक्त कार्यक्रममा धर्मदेशना गर्नुहुने भन्ते गुरुमांहरू र महापरित्राण पाठ गर्नुहुने गुरुमांहरूको नामावली यसरी रहेको छ ।

धर्मदेशना - भिक्षु अस्सजित थेरो (श्रीलंका)

- भिक्षु सुमंगल (श्रीलंका) पञ्चावती गुरुमां, केशावती गुरुमां र क्षान्तिवती गुरुमां ।

महापरित्राण पाठ गर्नुहुने गुरुमांहरू-

पञ्चावती, केशावती, सुचिता र शान्तिवती ।

कार्यक्रम संचालन अवधि-भित्र भोजन जलपान र जुस दान दिई पुण्य सञ्चय गर्नुहुने दाताहरू-

भोजन - पूण्डिवी महर्जन प्रमुख ११ जनाको समूह

भोजन - बसु महर्जन प्रमुख १० जनाको समूह

जलपान भोजन - पूर्णरत्न शाक्य प्रमुख ६ जनाको समूह जूस - कृष्णदेवी मानन्धर, अनोजा मानन्धर कार्यक्रम अवधि भर जापान-श्रीलंका विहारका भिक्षु अस्सजित भिक्षु सुमंगल (श्रीलंका) र सुवर्णमाली गुरुमां श्रीलंका आदिले यस कार्यक्रममा सफल पार्ने कार्यमा धेरै सहयोग पुऱ्याउनु भएको थियो । तसर्थ उहाँहरूलाई धर्मकीर्ति विहार परिवारको तर्फबाट साधुवाद व्यक्त गरिएको छ ।

यस कार्यक्रमबाट संचित पुण्य प्रभावले हाम्रा पूज्य गुरु भिक्षुणी धम्मवतीको सुस्वास्थ्य कायम रहोस् भनी कामना पनि गरिएको छ ।

बुद्ध विहारे धर्मकीर्ति ज्ञानमाला भजन

वि.सं. २०७२ फागुन २५, मंगलबार ने.सं. ११३६ औंशी श्रद्धेय कुमार काश्यप भन्तेया य्यक्वःगु पुण्य तिथिस भिक्षु कौण्डञ्ज्या ब्वनाय् बुद्ध विहार, भृकृटी मण्डपय् धर्मकीर्ति ज्ञानमाला भजन प्रस्तुत जूगु बुखँ दु । थुगु ज्याभवले भिक्षु कौण्डञ्ज्य पाखें ध.की.ज्ञा. भजनयात रु. ५,५००।- चन्दा सहयोग दां भरी बुद्ध रत्न कसाःयात लःल्हाना बिज्यागु व ध.की.बौ. ज्ञानमाला भजन खलःपाखें त्रिपिटकाचार्य भिक्षु कुमार काश्यप महास्थविरया निर्वाण कामना यासे श्रद्धेय भिक्षु कौण्डञ्ज्यात नं साधुवाद व्यक्त याःगु खँ प्राप्त बुखँ उल्लेख यानातःगु दु ।

संस्कृत बौद्ध साहित्यको परिचय

प्रवक्ता- विरल मानन्द्यर
प्रस्तुती- राज भाइ तुलाधर
२०७२ माघ २३ गते शनिवार

भगवान गौतम बुद्धको मौलिक शिक्षा सबै पालि साहित्यमा समाविष्ट छ । थेरवादको त्रिपिटक ग्रन्थ र पछिका विद्वानहरूले रचना गरेका अनुपिटक अट्कथा, टीका, अनुटीका सबै पालि भाषामा लेखिएको छ । यसरी बुद्धवाणी मूल रूपमा पालिमा लेखिएको भए पनि संस्कृतमा पनि बौद्ध साहित्यको ठूलो विकास भएको पाइएको छ ।

समाट अशोकद्वारा भिक्षु संघको शुद्धिकरण गरे पछि निकालिएका भिक्षुहरूले बौद्ध धर्मका सर्वास्तिवादको शुरुवात गरे । यो बाद मान्नेहरूले नै शिक्षित वर्गलाई लक्षित गरेर संस्कृतमा बौद्ध साहित्यको निर्माण गरे । संस्कृत बौद्ध साहित्य अशोक पछि मात्रै विकास भएको देखिन्छ, यद्यपि श्रद्धावान् व्यक्तिहरूले यो साहित्य बुद्धको जीवन कालमा नै विकसित भएको मान्दछन् ।

पालि साहित्य अनुसार बुद्धले धर्मचक्र प्रवर्तन सारनाथमा एक पटक मात्र गरेको थियो । तर संस्कृत साहित्यमा धर्मचक्र प्रवर्तन तीन पटक भएको उल्लेख छ जस अनुसार पहिलो सारनाथमा (थेरवादीले मान्ने) दोस्रो राजगृहमा (महायानीले मान्ने) र तेस्रो दक्षिण भारतको कुनै ठाउँमा भएको थियो ।

भगवान् बुद्धको महापरिनिर्वाणको पाँच वर्ष पछि पहिलो शताब्दीमा वट्टगामिनी राजाको पालामा श्रीलंकामा भएको चौथो संगायनामा त्रिपिटकलाई प्रथम पटक लिपिवद्ध गरिएको थियो । त्यहि बेला प्रथम शताब्दीमा नै सर्वास्तिवादीहरूले पनि कनिष्ठक राजाको पालामा भारतको कश्मिर वा जालन्धरमा अलगै चौथो संगायना गरेको थियो भन्ने मान्यता छ । यसै दौरान त्रिपिटकलाई पनि पालिवाट संस्कृतमा अनुवाद गरियो । यो अनुवादमा सूत्रपिटक र विनयपिटक उही भए पनि अभिधर्मपिटकमा फरकहरू थिए ।

सर्वास्तिवादको पहिलो ग्रन्थ वसुवन्धुद्वारा लिखित अभिधर्मकोष हो । वहाँलाई सम्मान गरेर स्वयम्भूमा वसुवन्धु चैत बनाइएको छ । वसुवन्धुको दाजु असंगको

पनि योगाचार आदि महायानी ग्रन्थहरू संस्कृतमा लेखेका छन् । संस्कृत बौद्ध साहित्यका विद्वानहरू मध्य नागार्जुन एक प्रमुख व्यक्तित्व हो वहाँले सुन्यवादको सिद्धान्तलाई प्रतिपादन गर्नु भएको थियो ।

संस्कृत बौद्ध साहित्यमा मूलतया चार विचार धाराहरू पाइन्छन् । ती हुन्: (१) सन्त्रात्रिक (२) सर्वास्तिवाद (३) योगाचार (४) माध्यमिक । पहिलो दुइटामा थेरवादको १२ वटा निकायहरू छन् भने अर्को दुइटामा महायानको छ वटा निकायहरू छन् ।

नेपालमा भएको संस्कृत बौद्ध साहित्य मध्य नववै पुल्य सूत्र उल्लेखनीय छ । यसमा नौ वटा ग्रन्थहरू छन्, ती हुन्:

- | | | |
|-------------------|--------------------|------------------|
| १) प्रज्ञापारमिता | २) सद्धर्मपुण्डरिक | ३) गण्डव्युह |
| ४) समाधिराज | ५) दशभूमिक | ६) ललित विस्तर |
| ७) लंकावतार | ८) तथागत गुत्यक | ९) सुवर्ण प्रभाश |

यी महत्त्वपूर्ण ग्रन्थहरू नेपालमा मात्रै बाँकी रहेको छ । मुस्लिम शासकहरूले नालन्दा विश्वविद्यालयमा भएको बौद्ध ग्रन्थहरू जलाएको बेला बुद्धानुयायीहरूले बचाउन सकेको जति बचाएर नेपालमा ल्याएको भन्ने कथन छ । नववैपुल्य सूत्र ती बचाइएका ग्रन्थहरू मध्य नै एक हुन् ।

एक दिवसीय ध्यान शिविरको रिपोर्ट

गत २०७२ फागुन २२ गते, शनिवारका दिन धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीको साप्ताहिक शनिवारीय कक्षा अभिधर्मको प्रयोगात्मक कक्षाको रूपमा एक दिवसीय ध्यान शिविर रत्न विपस्सना केन्द्र, सानो भन्याडमा सम्पन्न भयो ।

यस ध्यान शिविरमा कम्मट्टानाचार्य महास्थविर ऊ सुजनपिय सयादो र निर्मलज्ञाणी गुरुमांले नयाँ योगीहरूलाई ध्यान बस्ने तरीका र नियम सिकाउनुभयो र निर्वाण पुग्ने एक मात्र बाटो सतिपट्टान ध्यानको महत्त्वबारे पनि प्रकाश पार्नुभयो । सयादोले धर्मदेशनामा विपस्सना भनेको आफैलाई बुझ्नु हो, भूत भविष्यको कल्पना नगरी वर्तमान कालमा जे जस्तो भैरहेको छ त्यसलाई स्मृतिपूर्वक हेनु नै विपस्सना हो भनेर भन्नुभयो । ध्यान भावनाको अभ्यास गर्दै गयो भने

क्लेश क्षय भई पुण्य संचय हुँदै जानेछ, जसरी एक एक थोपा पानी जम्मा भएर गाग्री भरिन्छ त्यसरी नै अलि अलि गरेर पुण्य संचय गर्दै मार्गफलसम्म पुग्ने प्रयास गर्नुपर्छ भन्नुभयो ।

४० जना सहभागीहरूले ध्यान बसेको सो शिविरमा कार्यक्रम संयोजक रीना तुलाधरज्यूले अबदेखि हरेक पूर्णमाको दिन एक दिवसीय ध्यान शिविर

सञ्चालन गर्दै जाने जानकारी दिनुभयो । योगीहरूलाई प्रेरणा दिन उहाँले ३६५ दिनको १२ दिन (१२ वटा पूर्णिमा) त हामीले जसरी भएपनि निकाल सक्नुपर्छ भन्नुभयो । सो कार्यक्रम विशेष गरी अभिधर्मका विद्यार्थीहरूको लागी गरेको भएपनि इच्छा हुने जोसुकैले पनि भाग लिन सक्नु हुनेछ भनी आक्षान गर्नुभयो ।

एक दिवसीय ध्यान शिविरया सूचं

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीया नियमित अभिधर्म कक्षाया व्यामिपनित विशेष लक्षित याना: हरेक महिनाया पुन्हीपतिकं सञ्चालन जुइगु एक दिवसीय विपस्सना ध्यान शिविरय् सकल श्रद्धालुपिनित स्वागत दु ।

येँया सानो भन्यांगस्थित रत्न विपस्सना विहारय् कम्मटानाचार्य ऊ सुजनपिय सयादो व निर्मलज्ञाणी (वीणा) गुरुमांया दक्ष निर्देशनय् जुइगु ध्यान शिविरय् सहभागी जुया: दुःखं मुक्त जुइगु निर्वाणपाखे पलाः न्त्याकेनु ।

ध्यान समय : सुथसिया ७:०० बजेनिसे न्हिनसिया ४:०० बजेतक्क ।

सम्पर्क:

रीना तुलाधर : ९८५१००३५०४

उष्णीषतारा तुलाधर : ९८४९२०८९२

संयोजक:

उष्णीषतारा तुलाधर
'परियति सद्गम्म कोविद'

अनिच्छावत संखारा उप्पादवय धम्मिनो
उपजिज्ञान्ति तेसं उपसमो सुखो

बुन्हि:

बि.सं. २०५० बैशाख १ गते,
सप्तमी कृष्णपक्ष, मंगलवार



दिवंगत :

बि.सं. २०७२ पौष १ गते,
पञ्चमी, शुक्लपक्ष, बुद्धवार

दिवंगत समता शाक्य

धर्मकीर्ति पत्रिकाका विशेष सदस्य समता शाक्य दिवंगत हुनुभयो । उहाँको पारलौकिक जीवन सुखमय रहोस् र निर्वाण हेतु प्राप्त होस् भनी कामना गरी पुण्यानुमो दन गर्दछौं ।

यस दुःखद घडीमा उहाँको परिवारले संसाको त्रिलक्षण स्वभावलाई बुझी धैर्य धारण गर्न सकुन् भनी कामना पनि गर्दछौं ।

धर्मकीर्ति पत्रिका परिवार

धर्मकीर्ति विहार, श्रीघः, नघः

धर्म प्रचार

समाचार

मैत्री बोधिसत्त्व महाविहारमा बुद्धपूजा

प्रस्तुती- प्रेमलक्ष्मी तुलाधर

(१) ने.सं. १९३६ पोहेलाथ्व अष्टमी

यसदिन मैत्री बोधिसत्त्व महाविहार जमलमा धर्मकीर्ति बौद्ध ज्ञानमाला भजन प्रस्तुत भएको थियो । कान्छी माया शाक्य प्रमुख उहाँको पुत्र राजेन्द्र शाक्यले यस भजन समूहको लागि स्पीकर एकाथान, आयम्प एक थान प्रदान गर्नु भएको थियो । उक्त भजन समूहले दाता परिवारको आयु आरोग्य कामना गरी साधुवाद व्यक्त गरिएको थियो । यसदिनको जलपानदाता पनि उपासिका कान्छीमाया शाक्य हुनुहुन्थ्यो ।

(२) ने.सं. १९३६ सिलाथ्व अष्टमी

यसदिन मैत्री बोधिसत्त्व विहार जमलमा श्रद्धेय केशावती गुरुमांले बुद्ध पूजा संचालन गर्नु भएको थियो । यसदिन पनि धर्मकीर्ति ज्ञानमाला भजन प्रस्तुत गरिएको थियो । यसदिनको जलपान दाता श्याममान वज्राचार्य सपरिवारको तरफबाट रु. २६७५।- रकम चन्दा स्वरूप धर्मकीर्ति बौद्ध भजनलाई प्रदान गरिएको थियो ।

२५६० औं आयु संस्कार परित्याग दिवस
२०७२ माघ १० गते

नगदेश बौद्ध समूहको आयोजनामा माघ पूर्णिमा (सिपुन्ही) को दिनमा शान्तिका महानायक तथागत गौतम बुद्धले ८० वर्षको उमेरमा छिमेकी राष्ट्र भारतको वैशाली स्थित ऐतिहासिक चापाल चैत्यमा वसवर्ति मारको आग्रहमा आयु संस्कार परित्याग गर्नु भएको गुणानुस्मरण गरी नगदेश बुद्ध विहारको धम्महलमा बुद्ध पूजा कार्यक्रम सम्पन्न गरिएको समाचार छ । प्राप्त समाचार अनुसार श्रद्धेय भिक्षु वरसम्बोधीले शील प्रार्थना गराउनु भए पश्चात् २५६० औं आयु संस्कार परित्याग दिवसको प्रवचन कार्यक्रम बौद्ध विद्वान डा. लक्ष्मण शाक्यको प्रमुख आतिथ्यमा सञ्चालन गरियो ।

समूहका सचिव उपासक कृष्ण कुमार प्रजापतिले आमन्त्रित व्यक्तित्वहरूलाई स्वागत गरी बौद्ध जगतमा माघ पूर्णिमाको महत्त्व दर्शाइ भन्नुभयो— सो पवित्र दिनमा भगवान बुद्धको जीवनमा चतुर्ंग सन्निपातको घटना

भएको, अग्रश्रावक — महाश्रावकको पदमा सारिपुत्र एवं महामौदगल्यायन स्थविरको चयन, एवं वशवर्ती मारको आहवानमा ८० वर्षको उमेरमा भारतको वैशाली स्थित ऐतिहासिक चापाल चैत्यमा “आयु संस्कार परित्याग” गर्नु भएको हुनाले उक्त दिन र तथागतको गुणानुस्मरण गरी वर्षेनी माघ पूर्णिमाको दिनमा अनित्यताको संस्मरण गर्दै आएका छ्यौं ।

यसरी नै प्रमुख अतिथी डा. लक्ष्मण शाक्यले चतुर्ंग सन्निपातको घटना विषयमा विश्लेषण गर्नुहुँदै “मरणानुस्मृति ध्यान” गर्नु पर्ने विषयमा जोड दिनु भएको थियो ।

अन्त्यमा सभापतिको आशनबाट समूह अध्यक्ष दिपकराज सांपालले आफ्नो छोटो मन्त्रव्य व्यक्त गर्नुहुँदै सभामा उपस्थित सबैप्रति साधुवाद व्यक्त गर्नुभयो । सो पश्चात् सामूहिक पुण्यानुमोदन गरी कार्यक्रम समापन गरियो ।

नरः बुद्ध विहारय श्रामणेर प्रवज्या

थ्वे वंगु फागुण २१/२२ गते निमन्त्रणा स्वीकार यासे विज्यापिं २१ म्ह श्रद्धेय भन्ते गुरुमांपिनिगु समुपस्थितिइ हाडीगाँउ या नरः थी थी विहार पाखें नरः बुद्ध विहारे सम्पन्न श्रामणेर दुर्लभ प्रवज्या ज्याभवले विशालनगर निवासी अर्नवमान ताम्राकार (छ्य) अमृतमान ताम्राकार (वाज्या) व (कका) रमेश प्रधान क्रमशः श्रामणेर सुधिर, सुमंगल, सुजात नामं प्रव्रजित जुया विज्यात । दिक्षित श्रामणेरपिन्त यलया सुमंगल विहारया भिक्षु पञ्चासार पुण्ण व आनन्दकुटि विहारया पञ्चामूर्ति भन्ते पाखें धर्मदेशना नापं दिक्षा प्रदान याःगु जुल ।

सुमंगल विहारया श्रद्धेय भिक्षु पुण्ण व सोम भन्ते पाखें २०७२ सालया वर्षावास पुवंका बिज्यासेलि संगठित व पूर्ण रूपं सञ्चालने वःगु थुगु नरः बुद्ध विहारे न्हापांगु पटक स्वंगु पुस्ता अर्थात् बाज्या, कका व छ्य छ्यकोलं प्रव्रजित जुया बिज्यागु सुखद संयोग न्हइपुक क्वचाःगु जुल ।

उगु अवसरे नरः बुद्ध विहारया ज्ञानमाला भजन खलः नं सहभागी जुया समारोह भ भः धाय्कूगु जुल ।

बुटवलमा परियत्ति प्रशिक्षण तालिम सम्पन्न

प्रस्तुती- भिक्षु बोधिज्ञान

बालबालिकाहरूमा बुद्ध शिक्षाको माध्यमबाट नैतिक आचरण प्रवर्धन गर्नको लागि दक्ष प्रशिक्षक उत्पादन गर्ने उद्देश्यलाई समेटी नेपाल बौद्ध परियत्ति शिक्षाले फागुन २३ देखि २५ गते सम्म अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहार, बुटवलमा प्रशिक्षण तालिम सम्पन्न गरिएको छ। उक्त तालिममा १० जिल्लामा २० वटा परियत्ति केन्द्रबाट ३८ जना सहभागी भएका थिए।

केन्द्रिय परीक्षा नियन्त्रक भिक्षु बोधिज्ञान अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहारमा विहार प्रमुख भिक्षु जटिल तथा शिक्षक शिक्षिका तालिम उपसमितिका संयोजिका ब्राणवती गुरुमांबाट संयुक्त रूपमा उद्घाटित उक्त तालिममा पञ्चावती गुरुमां, शुभवती गुरुमां, मदन रत्न मानन्धर सविता धाख्वा (शाक्य), रश्मि राजकर्णिकार आदिले (१) आधारभूत बुद्ध शिक्षा र नैतिक आचरण (२) नेपाल बौद्ध परियत्ति शिक्षा एक, दुई र तीनको अभिमुखीकरणको (३) प्रभावकारी शिक्षण विधि, तौर तरिका आदि बारे प्रशिक्षण दिनु भएका थिए। (४) विद्यार्थीहरूको ६ वटा समूहले लघु शिक्षण अभ्यास पनि गरेका थिए।

तीन दिने उक्त तालीममा भिक्षु बोधिज्ञानले बुद्धपूजा र विपस्सना ध्यानको अभ्यास गराउनु भएको थियो भने भिक्षु जटिलले प्रतीत्य समुत्पादको बारे उपदेश दिनु भएको थियो। भिक्षु ज्ञानेन्द्र र कोविदले तालीम व्यवस्थाको सम्पूर्ण जिम्मेवारी लिइ सहयोग गर्नु भएको थियो।

तालीमको अन्तिम दिन समापन समारोहमा केन्द्रिय परीक्षा नियन्त्रक भिक्षु बोधिज्ञानले सहभागी सबैलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। सहभागीहरूको तर्फबाट आ-आफ्नो जिल्ला, केन्द्र र स्कूलमा तालीमबाट प्राप्त अनुभवको आधारमा परियत्ति शिक्षालाई प्रचार प्रसार गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। तालिमको लागि आर्थिक सहयोग अष्ट्रेलियाको Thich tam Nhi and Buddhist Group बाट प्राप्त भएको थियो भने मिलिन्द प्रश्न र तानसेन निवासी विरत्न शाक्यबाट प्रदान गरिएको परित्राण सूत्र र बौद्ध संस्कार पद्धति पुस्तकहरू सहभागी प्रशिक्षार्थीहरू सबैलाई वितरण गरिएको थियो। तालीम पश्चात् प्रशिक्षक समूह बुटवलको विश्व सुख शान्ति विहार ध्यान केन्द्र र लुम्बिनीको मेत्ता परियति केन्द्रको निरीक्षण भ्रमण गरी त्यस केन्द्रहरूमा भएका गतिविधिहरूको जानकारी लिएको थियो।

- सूचना -

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी, धर्मकीर्ति विहारले रत्न विपस्सना विहार, सानो भञ्याङ्गमा साप्ताहिक अल्पकालिन एवं ऋषिणी प्रवज्या कार्यक्रमको आयोजना गरिएको छ।

प्रव्रजित हुने दिन : (२०७२ चैत्र २७ गते – २०७३ वैशाख ३ गते सम्म)।

फाराम बुझाउने अन्तिम मिति : २०७२ चैत्र २० गते।

श्रामणर र ऋषिणी हुनको लागि उमेरको हदबन्दी : १० वर्ष देखि १८ वर्ष सम्म।

विस्तृत विवरण बुझनको लागि सम्पर्क व्यक्तिहरू :

- भिक्षुणी इन्दावती – मो.नं. ९८४९८७७२८
- अमीर कुमारी शाक्य – मो.नं. ९८४९५५५५६९

★ चिंचा माणविकाले बुद्धलाई बदनाम गर्न सबैको सामु आफूलाई बुद्धकी पत्नी घोषित गरेकी थिई, जुनकि पछि भुठो ठहरियो।

- साभारः बौद्ध दर्पण

आवरण तस्मिवरको परिचय

भगवानको एकान्तवास

कौशाम्बी भिक्षुसंघमा कुनै एक साधारण कुरालाई लिएर एक आपसमा मतभेद हुनथाल्यो । यो मतभेद बढौदै गई यसले परस्पर अप्रिय भगडा र वाद-विवादको उग्र रूप लिन थाल्यो । एक आपसमा कटुटा बढौदै गएको कारणले संघमा फूट पैदा हुन थाल्यो । दुई समूहमा विभाजित भिक्षु संघले एकले अर्काको गल्ती औल्याउदै एकले अर्कालाई गलत सिद्ध गर्ने कार्यमा रमाउन थाले । यो संघभेद र कलह-विवाद सद्धर्मको लागि अति नै अशोभनिय थियो ।

भगवान् बुद्धले यो समाचार सुन्नु भएपछि ती भगडालु भिक्षुहरूको भगडा हटाउन कौशाम्बी पुग्नुभयो । उहाँले ती भिक्षुहरूलाई मैत्रीपूर्वक उपदेश दिनु हुदै सम्भाउन प्रयास गर्नुभयो । तर सफल भएन । जब अहंकार रूपी दानवले टाउकोमा चढून थाल्छ, तब, बुद्ध भ्रष्ट हुँदो रहेछ । भगवान् बुद्ध जस्तो महान् शास्ताको उपदेश सुनी ज्ञान प्राप्त गर्ने बुद्ध पनि रहेन उनीहरूमा । सबै श्रावकहरूलाई भगवान् बुद्धले दूध र पानी जस्तै एक आपसमा मेलमिलाप गरेर रहने उपदेश दिनुहुन्यो । सबैले एक मन गरी समूहमा रहने एक अर्काप्रति मुदिता भावले व्यवहार गर्ने एकले अर्कालाई प्रिय दृष्टिले हेने र एकले अर्कालाई प्रेमपूर्वक व्यवहार गर्ने शिक्षा भगवान् बुद्धले सिकाइरहनु भएको थियो । तर मनमा अहंकारले स्थान लिने समयमा प्रेमभावले स्थान लिन सकोस् पनि कसरी ? त्यसैले उनीहरूको आँखामा द्वेषयुक्त विषले नै भरिरहेको हुन्यो ।

दुवै समूहमा सद्बुद्धि आउन नसकेको देखी भगवान् बुद्धले उनीहरूलाई त्यागेर जानुभयो । उहाँ जन कोलाहलबाट टाढै रहन मन पराउनु हुन्यो । त्यसैले उहाँले केही दिनको लागि एकान्त स्थानमा रहने निर्णय लिनुभयो ।

“नो चे लभेथ निपकं सहायं, सद्गं चरं साधु-विहारि धीरं राजाव रहुं विजितं पहाय, एको चरे मातज्ज्रञ्जेव नागो ॥”

— (सुत्तनि. ४६, खगविसाणसुत्तं)

अर्थात्— आफूसंग रहने सहायक व्यक्ति बुद्धिवान् र शिक्षित छैन भने जसरी राजाले पराजित राज्यलाई त्याग्छ, त्यसरी नै र जसरी हस्तिराज एकलै विचरण गर्दछ, त्यसरी नै ती मूर्ख व्यक्तिलाई त्यागी एकलै रहनु ठीक हुनेछ । भगवान् बुद्ध पनि निर्जन पारिलेयक वनखण्डमा

भद्रशाल रूखमुनि एकान्त स्थानमा सुखपूर्वक रहनुभयो । त्यही समयमा अरू हातीहरू र तिनीहरूको वालवच्चाहरूको भीडभाडयुक्त कोलाहलबाट दिक्क मानी एक वृद्ध हाती एकान्त वास गर्ने इच्छाले पारिलेयक वनखण्डमा आएको थियो ।

जुन ठाउँमा भगवान् बुद्ध रहनु भएको थियो, त्यहाँ बुद्धको अपरमित मैत्री तरङ्ग फैलिरहेको थियो । उक्त वृद्ध हातीलाई यो ठाउँ अति नै मन पत्यो । उसको मन ज्यादै आनन्दित भयो । फलस्वरूप उसले दिनहुँ भगवान् बुद्धलाई सेवा गर्न थाल्यो । आफ्नो सुंडले फलफुल र पानील्याई भगवानलाई चढाउने गर्थ्यो । यसरी एकान्त सुखको साथसाथै भगवान् बुद्धको समक्ष रहने सुख अनुभव गर्न थाल्यो ।

केही दिन यसरी शान्तपूर्वक एकान्तवासको सुख भोग गर्नु भई भगवान् बुद्ध एकदिन चारिकाको क्रममा श्रावस्तीको जेतवन विहारमा पुग्नु भयो । फेरि श्रावक संघको समूहबाट उहाँलाई घेरियो ।

तर कौशाम्बीका गृहस्थ उपासकहरूले जब भगवान् बुद्ध उहाँका शिष्य भिक्षुहरूको व्यवहारले असन्तुष्ट रहनु भई पारिलेयक वनमा एकलै रहनु भएको थाहा पाए, तब उनीहरू दुखी भए । तब उनीहरूले भगडालु भिक्षु संघलाई भोजन दानमा रोक लगाए ।

फलस्वरूप दुवै पक्षका भिक्षुहरू जेतवन विहारमा पुगे । पारस्परिक मतभेद हुनेवेला के कस्ता व्यवहार गर्नु पर्द्ध भन्ने विषयमा उनीहरूलाई भगवान् बुद्धले प्रभावकारी उपदेश दिनुभई नियम बनाउनु भयो ।

यही कारणले र जेतवन विहारको मैत्रीमय वातावरणमा चक्षुकरणीय, ज्ञानकरणीय, विद्याकरणीय विपश्यना ध्यान गर्दागाई ती भिक्षुहरूले भित्री मनको आँखा (अन्तर्चक्षु) खोल्न सक्षम भए । फलस्वरूप उनीहरूले अनित्यता ज्ञानद्वारा प्रज्ञारूपी विद्या प्राप्त गर्दै पारस्परिक पवित्र मैत्रीभाव फैलाउन सफल भए । उनीहरूको आ-आफ्ना मनका सबै द्वेषभाव र द्रोहीभाव फाल्न संक्षम भए । आपसी भैभगडा र विग्रह विवादहरूबाट सर्वथा मुक्त भई धन्य भए ।

(साभार- बुद्ध जीवनी चित्रावली)

- आचार्य सत्यनारायण गोयन्का
अनुवाद - वीर्यवती

अनिच्छावत संखारा उप्पादवय धम्मिनो
उपज्जित्वा निरुज्जन्मन्ति तेसं ऊपसमो सुखो



जन्म :
वि.सं. १९९३ बैशाख
२८ गते



दिवंगत :
वि.सं. २०७२ माघ
२२ गते

दिवंगत आशा नारां महर्जन वनस्थली

धर्मकीर्ति विहार चम्पा भोजन पुचःया दुजः मय्‌जु दानमाया महर्जनया जहान,
धर्मकीर्ति बौद्ध ज्ञानमाला भजन खलःया ल्यू छ्याङ्गे मय्‌जु रामेश्वरी महर्जनया बाः
बुद्ध धर्मय् अतिकं श्रद्धावान्‌म्ह भाजु दि. आशा नारां महर्जनया सुगति व निर्वाण कामना
यासे पुण्यानुमोदन यानाच्चना ।

थुगु दुःखद घडी वयकःया छ्यैँजःपिसं भगवान् बुद्धं कना विज्याःगु संसारया
त्रिलक्षण स्वभाव (अनित्य, दुःख व अनात्म) यात थ्वीकाः मन चीफय्‌मा धकाः आशिका
यानाच्चना ।

धर्मकीर्ति बौद्ध ज्ञानमाला भजन खलः
धर्मकीर्ति विहार, श्रीघः, नघः, चैँ

अनिच्छावत संखारा उपादवय धम्मिनो
उपजित्वा निरुज्जन्ति तेसं ऊपसमो सुखो

बुन्हि :
वि.सं. १९८६



दिवंगत :
वि.सं. २०५२/११/१३



दिवंगत पञ्चमाया खड़गी, महाराजगञ्ज

प्रातः स्मरणिय हेनबहः मह जन्मदाता जिमि मां पञ्चमाया खड़गी द६६ दैया बैसयू परलोक जुयादिल । जिपि मचाबलेनिसे दुःख सियाः ब्लंकः भिंगु लैपूर्झ तयादीमह वयूक मांया गुण जिमिसं गुबले हे लोमके फैमखु । जिमि मां दिवंगत जुयादीगु दि निसे भन्ते गुरुमांपिनि पाख्वे परित्राण व धर्मदेशना न्यनाः दानादि पुण्य कार्य सञ्चय यानागु कारण वयूकःया परलोक जीवन सुगतिमय ज्वीमा नापं संसार दुःखं हे पार तरे ज्वीमा धकाः प्रार्थना यानाच्चना । जिमित दुःखं कथाच्चंगु उगु अवस्थायू मैत्री पूर्वक बिचाः हायूका दयूपि थःथिति, इष्टमित्र व पासाभाईपि सकसितं जिमिगु पाख्वे साधुवाद बियाच्चना ।

म्हचायपि -

केशादेवी खड़गी, दुणादेवी खड़गी सपरिवार

मरू, ढोकाटोल



अनिच्चावत संखारा उप्पादवय धम्मिनो
उपज्जित्वा निरुज्जन्ति तेसं ऊपसमो सुखो



बुन्हि : ने.सं. १०५३ मंसीर शुक्ल पक्ष एकादशी (वि.सं. १९८२ मंसीर २२ गते बुद्धवार)

दिवंगत : ने.सं. ११३६ पोहेलागा: सप्तमी (वि.सं. २०७२ माघ १७ गते आइतवार)

दिवंगत लानी देबी तुलाधर, भोताहिटी, यैं

अनन्त गुणं सम्पन्नम्ह अतिकं यःम्ह जिमि श्रद्धेय मां **लानी देबी तुलाधर**
दिवंगत जुयादिल । वयकःया पारलौकिक जीवन सुखमय ज्वीमा । सुगति प्राप्त जूथै
निर्वाणया हेतु नं याकन हे चूलायमा धकाः कामना यासे पुण्यानुमोदन यानाच्वना ।

थुगु दुखद इलय् जिमिगु मनं धैर्य धारण यायत मैत्रीपूर्वक गुहाली यानादयूपि
थः थिति इष्टमित्र व पासाभाईपि सकलसित साधुवाद देछानाच्वना ।

म्हायूपि: जिलाज्ञपि:

रत्न कमल उत्तम वीर सिं ताम्राकार
मन्दिरा प्रकाश मान सिंह बनिया
सहिना रविन्द्र रत्न तुलाधर

छ्यूपि:

सभ्यता ताम्राकार, उत्थान वीर सिं ताम्राकार
प्रमिना बनिया, अनुमा बनिया, श्रविण तुलाधर
वरदा तुलाधर, मोक्षदा तुलाधर

THE DHARMAKIRTI

A BUDDHIST MONTHLY



Digitized by Dhamma - "संस्कृत विज्ञान का एक अवधारणा संस्कृत विज्ञान का एक अवधारणा

पारिलेप्यक वनखण्डमा एकान्तवास गरिरहनु भएका भगवान् बुद्धलाई एक बृद्ध हातीले सेवा गर्दै

वर्ष-३३; अड्क-११

ब.सं. २५५९, फागु पुन्हि

अनिच्छावत संखारा उप्पादवय धम्मिनो
उपजिज्ञान्ति तेसं ऊपसमो सुखो



जन्म :

वि.सं. २००७
श्रावण ५ गते



दिवंगत :

वि.सं. २०७२
माघ ३ गते



दिवंगत मीरा राजकर्णिकार

अतिकं हनेबहःम्ह जिमि सम्धिनी श्रीमती **मीरा राजकर्णिकार** (भाजु मदन कृष्ण राजकर्णिकार या तिरी मय्जु, जिमि भौमय्जु डा. मन्दिरा कंसाकारया मां) फ्रान्स्य॑ भायाच्वंबले आकाभाकां दिवंगत जुयादिल । मुदुम्ह वय॑कः सम्धिनीया सुगति व निर्वाण कामना यासे पुण्यानुमोदन यानाच्वना ।

अथेहे दुःखं कःपिं छ्येजःपिं सकसिनं संसारया अनित्य स्वभावयात थीकाः धैर्य धारण याय् फय्‌मा धकाः आशिका यासे बिचाः हाय्‌का च्वना ।

बिचाः हाय्‌काच्वनापिं :

सम्धिपिं :

कमल विरसिं कंसाकार, श्री निवास विरसिं कंसाकार
दानहीरा कंसाकार, डा. प्रेरणा कंसाकार

मृच्याय् – जिलाजं :

डा. मन्दिरा कंसाकार – सुमन विरसिं कंसाकार

मृच्याय् छ्यः सियोना कंसाकार

रवि भवन, कालिमाटी, काठमाडौं ।